

महत्वपूर्ण डिस्ट्रिक्टव्यापी जानकारी

डिस्ट्रिक्ट कार्यालय	614-833-2110
डिस्ट्रिक्टको वेबसाइट	www.pickerington.k12.oh.us
पीटरम्यान (Petermann) यातायात	(614) 837-8525
खाद्य सेवाहरू	(614) 833-3645
विद्यार्थी खाद्य खाताहरू	www.mypaymentsplus.com वा 1-866-711-7341
कोषाध्यक्षको कार्यालय	(614) 833-2112

फेयरफिल्ड (FAIRFIELD) इलिमेन्टरी

1300 Coventry Avenue
Pickerington, OH 43147
फोन: (614) 834-7600
फ्याक्स: (614) 834-7610

हेरिटेज (HERITAGE) इलिमेन्टरी

100 East Street
Pickerington, OH 43147
फोन: (614) 833-6385
फ्याक्स: (614) 833-6415

पिकरिङ्टन (PICKERINGTON) इलिमेन्टरी

775 Long Road
Pickerington, OH 43147
फोन: (614) 548-1400
फ्याक्स: (614) 548-1410

साइकमोर क्रीक (SYCAMORE CREEK)

इलिमेन्टरी
500 Sycamore Creek
Street Pickerington, OH
43147
फोन: (614) 834-6200
फ्याक्स: (614) 834-6210

टोल गेट (TOLL GATE) इलिमेन्टरी

12183 Toll Gate Road
Pickerington, OH 43147
फोन: (614) 834-6300
फ्याक्स: (614) 834-6310

टसिङ (TUSSING)

इलिमेन्टरी
7117 Tussing Road
Reynoldsburg, OH 43068
फोन: (614) 834-2600
फ्याक्स: (614) 834-2610

भायोलेट (VIOLET)

इलिमेन्टरी
8855 Education Drive
Pickerington, OH 43147
फोन: (614) 548-1500
फ्याक्स: (614) 548-1510

डिले (DILEY) मिडल

750 Preston Trails Drive

Pickerington, OH 43147
फोन: (614) 830-2900

फ्याक्स: (614) 830-2910

हरमन (HARMON) मिडल

12410 Harmon Road
Pickerington, OH 43147
फोन: (614) 835-2000
फ्याक्स: (614) 835-2010

टोल गेट (TOLL GATE)

मिडल
12089 Toll Gate Road
Pickerington, OH
43147
फोन: (614) 834-6400
फ्याक्स: (614) 834-6410

सुपरिटेन्डेन्टको सन्देश

आदरणीय विद्यार्थी, आमाबुवा र अभिभावकहरू

म पिकरिड्जन लोकल स्कूलसका लागि विद्यार्थी आचार संहिता प्रस्तुत गर्न पाउँदा धेरै खुसी छु। हाम्रो आचार संहिता हाम्रा विद्यार्थीहरूको वृद्धि र विकासलाई सहायता गर्न साथै उनीहरू हाम्रो रेखदेखमा हुँदा उनीहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्न डिजाइन गरिएको विस्तृत स्रोत हो।

पिकरिड्जन लोकल स्कूलसमा हाम्रो उद्देश्य भनेको चाहे कलेजमा नामाङ्कन हुँदा होस्, सशस्त्र बलमा भर्ती हुँदा होस् वा उनीहरूको करियर मार्गलाई पछ्याउँदा होस् ग्रेजुएट भएपछि प्रत्येक विद्यार्थी जीवनका लागि तयार छ भनी सुनिश्चित गर्दै भोलीका लागि शिक्षित बनाउनु हो। यो उद्देश्य पूरा गर्ने पहिलो महत्वपूर्ण कदम भनेको सुव्यवस्थित, सुरक्षित र सकारात्मक अध्ययन वातावरण उपलब्ध गराउनु हो। सुपरिटेन्डेन्टको रूपमा, मैले गम्भीरतापूर्वक धारण गर्ने उत्तरदायित्वहरू मध्ये एक भनेको विद्यार्थीहरू र कर्मचारीहरूका लागि सुरक्षित वातावरण उपलब्ध गराउनु हो।

विद्यार्थी र परिवारहरू, हाम्रा विद्यार्थीहरूलाई शैक्षिक र सामाजिक रूपमा सफल हुन उनीहरू सबैका लागि सुरक्षित वातावरण सिर्जना गर्न तपाईंसँग साझेदार गर्न पाउनु **PLSD** को सौभाग्य हो। कृपया यस हातेपुस्तिकामा उपलब्ध आचार नीति र उपस्थितिसम्बन्धी अपेक्षाहरू तपाईंको बच्चासँगै बसेर समीक्षा गर्नुहोस्। एकसाथ काम गर्नाले, हामी बालबालिकाको अध्ययन र वृद्धिका लागि समुदायमा स्कूलहरूलाई सबैभन्दा सुरक्षित स्थानहरू राख्न निरन्तरता दिन सक्छौं।

PLSD प्रति तपाईंको प्रतिबद्धताका लागि धन्यवाद।

भवदीय,

Chris M. Briggs, Ed.D.

Chris M. Briggs, Ed.D.

स्कूलस सुपरिटेन्डेन्ट

पिकरिङ्टन लोकल स्कूल डिस्ट्रिक्ट

परिकल्पना: हामी प्रत्येक दिन, प्रत्येक बच्चालाई स्वागत गरी अवसरहरू प्रदान गरेर समुदाय र समाजमा सुधार गर्दै रोजाइको स्कूल डिस्ट्रिक्ट बन्न चाहन्छौं।

लक्ष्य: हाम्रो लक्ष्य भनेको सबै विद्यार्थीलाई जिम्मेवार, उत्पादनशील नागरिक बन्न सक्षम बनाउने आकर्षक, नवीन र समग्र अनुभव प्रदान गर्नु हो।

विद्यार्थीको आचारसम्बन्धी नियमहरू पहिलो चेतावनी

यी नियमहरूको तपाईंको स्वीकृति पहिलो चेतावनी हो। तपाईंलाई कुनै थप चेतावनी दिइने छैन। यी नियमहरू र तिनीहरूको उल्लङ्घन बापत हुने परिणामहरूसँग आफूलाई परिचित गराउनु तपाईंको जिम्मेवारी हो। यहाँका नियमहरू सबै विद्यार्थीहरूलाई विद्यालयको सबै परिसरमा, सबै विद्यालय-प्रायोजित गतिविधिहरूमा र स्कूल बस वा अन्य बोर्ड-स्वामित्वको सवारी साधनमा सवार हुँदा लागू हुन्छन्। यस हातेपुस्तिकामा भएका नीतिहरूको प्रयोग पिकरिङ्टन स्कूलसका सबै गतिविधिहरूमा लागू हुन्छ।

विद्यार्थीको आचार-संहिताको उपलब्धता

डिस्ट्रिक्टको वेबसाइटमा पोस्ट हुनुका साथै, हाम्रो आचार-संहिता मुख्य कार्यालय, मार्गदर्शन कार्यालय, मिडिया सेन्टर र कक्षाकोठाहरूमा फेला पार्न सकिन्छ।

शिक्षा बोर्डका नीतिहरूको उपलब्धता

शिक्षा बोर्डले विद्यार्थी, कर्मचारी र विद्यालय सञ्चालनसँग सम्बन्धित नीति र प्रक्रियाहरू स्थापना गरेको छ। यी नीति र प्रक्रियाहरू डिस्ट्रिक्टको वेबसाइटमा लिङ्कहरू मार्फत फेला पार्न सकिन्छ।

सामान्य जानकारी

आमाबुवा तथा अभिभावक, तपाईंहरूले आफ्नो बच्चासँग यस हातेपुस्तिकाको सामग्री समीक्षा गर्नुभएकोमा धन्यवाद छ। हामी तपाईंको बच्चालाई सम्भवतः राम्रो शैक्षिक अनुभव प्रदान गर्न तपाईंसँग साझेदारीमा काम गर्न तत्पर छौं। यो हातेपुस्तिका प्रयोग गरी यसमा भएका कुराहरू बुझ्नुभयो भने हाम्रा विद्यालयहरूमा सबैजनाले सुरक्षित, उत्पादनशील र सन्तोषजनक विद्यालय वर्ष अनुभव गरेको सुनिश्चित गर्नमा मद्दत मिल्ने छ।

यो हातेपुस्तिका हाम्रा डिस्ट्रिक्ट/विद्यालयहरूका नीति तथा प्रक्रियाहरूको सर्वसमावेशी सूची होइन। तपाईंसँग विद्यालयको विषयवस्तुका बारेमा प्रश्नहरू छन् भने, कृपया आफ्नो विद्यार्थीका शिक्षक वा भवन प्रशासकलाई सम्पर्क गर्नुहोस्।

भाषा सहायतासम्बन्धी सूचना

पिकरिङ्टन स्कूलसले सीमित अङ्ग्रेजी प्रवीणता (Limited English Proficiency, LEP) भएका व्यक्तिहरूसँग डिस्ट्रिक्टभर उपलब्ध सबै सेवा, क्रियाकलाप र कार्यक्रममा अर्थपूर्ण पहुँच छ र सहभागी हुन पाउने समान अवसर छ भनी सुनिश्चित गर्नका लागि उचित कदमहरू चाल्ने छ। LEP भएका विद्यार्थी र परिवारहरूसँग अर्थपूर्ण सञ्चार सुनिश्चित गर्ने र सबै विद्यार्थीको शिक्षासँग सम्बन्धित जानकारी सञ्चार गर्ने PLSD को नीति हो। यो नीतिको अनुपालना गर्न आवश्यक पर्ने सबै सेवाहरू यस प्रकारको सहायता आवश्यक भएका विद्यार्थी र तिनका परिवारहरूलाई निःशुल्क रूपमा उपलब्ध गराइने छ। सहायताका लागि, कृपया 614-833-2110 मा कल गर्नुहोस्।

स्वीकार्य प्रयोग नीति

पिकरिङ्टन लोकल स्कूल डिस्ट्रिक्टले विद्यार्थीहरूलाई कम्प्युटर उपकरण, प्रोग्राम, प्रणाली, इमेल, इन्टरनेट र अन्य प्रविधिहरूमा पहुँच दिन्छ। प्रत्येक विद्यार्थीले यस पहुँचको उपयुक्त र वैधानिक प्रयोगका लागि जिम्मेवारी लिनुपर्छ। विद्यार्थीहरूले अरूलाई हानि पुऱ्याउने वा अरूको सम्पत्तिमा क्षति पुऱ्याउने; वा कानून, बोर्ड नीति वा विद्यार्थी आचार-संहिताको उल्लङ्घन गर्ने खालका क्रियाकलापहरूका लागि स्कूल डिस्ट्रिक्टको उपकरण, प्रणाली वा नेटवर्कहरू प्रयोग गर्न पाउने छैनन्। बोर्ड वा अधिकृत डिस्ट्रिक्ट अधिकारीहरूले निम्न मार्गनिर्देशनहरूका आधारमा विशेष परिस्थितिहरूमा कुन-कुन सामग्री, फाइल, जानकारी, सफ्टवेयर, सञ्चार र अन्य सामग्री तथा क्रियाकलापहरूलाई अनुमति दिने र प्रतिबन्ध गर्ने भन्ने बारेमा राम्रो विश्वासमा निर्णय गर्नु हुने छ। अस्वीकार्य मानिएका र यस नीतिको उल्लङ्घन गर्ने प्रयोग तथा क्रियाकलापहरूमा निम्नलगायतका कुराहरू समावेश हुन्छन्: अवैध क्रियाकलाप, अनुपयुक्त सामग्रीमा पहुँच, अनुपयुक्त वा असंवेदनशील सञ्चार, प्रतिलिपि अधिकार कानूनहरूको उल्लङ्घन, सफ्टवेयरको प्रतिलिपि, साहित्यिक चोरी, उपकरण, पासवर्डहरू वा सफ्टवेयरको दुरुपयोग, दुर्भावनापूर्ण प्रयोग वा तोडफोड र इन्टरनेटमा अनधिकृत पहुँच। डिस्ट्रिक्ट र यसका कर्मचारीहरूलाई जुनसुकै समयमा डिस्ट्रिक्टका उपकरणहरू र डिस्ट्रिक्टको इन्टरनेट प्रयोगलाई फिल्टर र निगरानी गर्ने अधिकार छ। (24/घण्टा, वर्षको 365 दिन)

पिकरिङ्टन स्कूलसले डिस्ट्रिक्टलाई विद्यार्थीको खाता, PLSD Google खातामा लिङ्क भएका सबै खाता र विद्यार्थीको PLSD स्वामित्वमा रहेका Chromebooks को निगरानी गर्न अनुमति दिने विभिन्न प्रकारका सेवाहरू प्रयोग गर्ने छ। यी सेवाहरूमा सानो उल्लङ्घन हुँदा विद्यार्थीहरूलाई सूचित गर्नुका साथै ठुलो उल्लङ्घन वा आत्म-हानिको सम्भावना हुँदा PLSD का प्रशासकहरूलाई सूचित गर्ने क्षमता हुन सक्छ।

कृपया अतिरिक्त विवरणहरूका लागि डिस्ट्रिक्ट वेबसाइटमा यो 7540.03 नीति पूर्ण रूपमा समीक्षा गर्नुहोस्।

दुर्घटना संरक्षण नीति

पिकरिङ्टन शिक्षा बोर्डले सुपरिटेन्डेन्टलाई बालबालिकाहरूलाई समेट्ने दुर्घटना बीमा नोमिनल प्रिमियममा आमाबुवालाई उपलब्ध गराउन अनुमति दिन्छ। कार्यक्रममा बच्चाहरूलाई समेट्नु आमाबुवाको निर्णय हो। बीमाले विद्यालयको समयमा, विद्यालय आउने र जाने बाटोमा र विद्यालयका कार्यहरूमा उपस्थित भइरहेको बेलामा घट्ने दुर्घटनाहरूलाई समेट्छ। विद्यालय बीमा कार्यक्रमका बारेमा थप जानकारी हाम्रो वेबसाइट www.pickerington.k12.oh.us मा फेला पार्न सक्नुहुन्छ।

जन्मदिन

कर्मचारीले बालबालिकाका लागि जन्मदिन एकदमै विशेष दिन भएको कुरा बुझ्नुहुन्छ। हामी तपाईंको बच्चाहरूलाई यो विशेष अवसर मनाउन मद्दत गर्न चाहन्छौं; यद्यपि, खानाबाट हुने एलर्जीलगायतका स्वास्थ्य चिन्ताहरू भएका विद्यार्थीहरूलाई सुरक्षित राख्न र बोर्ड नीतिको पालना गर्न, कृपया यी मार्गनिर्देशनहरूको पालना गर्नुहोस्:

1. आफ्ना ट्रिटहरूलाई स्टिकर, पेन्सिल आदि जस्ता गैर-खाद्य वस्तुहरूमा सीमित गर्नुहोस्।
2. विद्यालयको समयमा बालबालिकाहरूलाई फूल, बेलुन र अन्य विशेष उपहारहरू नपठाउनुहोस्।

भावनाहरूलाई चोट पुऱ्याउनबाट बच्नका लागि विद्यालयमा समारोहका निमन्त्रणाहरू दिइने छैन।

साइकलहरू

विद्यार्थीहरूलाई आमाबुवाको स्वीकृतिमा विद्यालयसम्म साइकल चलाएर आउन अनुमति दिइन्छ। विद्यालयको सम्पत्तिमा रहेका साइकलहरू क्षतिग्रस्त भएमा वा चोरी भएमा विद्यालय जिम्मेवार हुने छैन। हामी नजिकै बस्ने विद्यार्थीहरूलाई मात्र साइकल चलाएर विद्यालय आउन सिफारिस गर्छौं। विद्यार्थीहरूले विद्यालयअगाडिको फुटपाथमा आफ्नो साइकल डोहोऱ्याएर लैजानुपर्छ। साइकलहरू बाइक र्याकहरूमा पार्क गर्नुपर्छ र विद्यालयको समयमा पार्क गरिरहनुपर्छ।

ठेगाना परिवर्तन

ठेगानामा कुनै पनि परिवर्तन भएमा 614-920-6180 मा कल गरेर डिस्ट्रिक्टको स्वागत केन्द्रलाई रिपोर्ट गर्नुपर्छ। निम्न Infinite Campus अभिभावक पोर्टलमा गएर घरको फोन नम्बर र/वा आमाबुवाको कार्यालयको फोन नम्बर परिवर्तन गर्नुपर्छ: www.pickerington.k12.oh.us

बाल संरक्षणसम्बन्धी नियमहरू

सम्बन्ध विच्छेद भएको/अलग्गै बसेको अवस्थामा, संरक्षणसम्बन्धी प्रावधानहरू निर्धारण गर्ने सम्बन्ध विच्छेद निर्णय/अलग्गै बस्ने सम्झौताको अन्तिम सम्झौताको प्रतिलिपि विद्यालयमा उपलब्ध गराइनुपर्छ। पछि अदालतको आदेश वा निर्णयमा कुनै परिवर्तन गरिएमा विद्यालयका अधिकारीहरूलाई पनि थाहा दिनुपर्छ। भवनका कर्मचारीसँग संरक्षण/विद्यार्थीका समस्याहरू सम्बोधन गर्नेका लागि उचित पहिचान अनुरोध गर्न सकिन्छ।

बन्द र ढिलाइ

कहिलेकाहीं, पिकरिङ्टन स्कूलस बन्द हुन्छ वा ढिलो खुल्छ वा बिरलै अवस्थाहरूमा विद्यालय चाँडै बन्द हुन्छ वा खराब मौसम अथवा अन्य कारणहरूका आधारमा भर्चुअल अध्ययन हुन्छ। यी निर्णयहरू हाम्रा विद्यार्थीहरूको सुरक्षाका लागि गरिन्छ। हामीले बिहानको 5:30 बजेभित्र यी निर्णयहरू लागू गर्न खोज्दा कहिलेकाहीं असम्भव हुन्छ।

हामी परिवारहरूलाई सम्भावित बन्द हुने अवस्थामा पारिवारिक आपतकालीन योजनाहरू बनाउन सिफारिस गर्छौं। डिस्ट्रिक्टले विद्यालय सामान्य दिनभन्दा चाँडै बन्द गर्नु परेमा, उक्त योजनाहरूमा तपाईंको बच्चालाई कुनै ठाउँ (घर, बेबीसिटर, छिमेकीको घर, आदि) मा पढाउने कुरा समावेश हुनुपर्दछ।

पिकरिङ्टन स्कूलस कुनै कारणवश बन्द हुँदा, डिस्ट्रिक्टले हाम्रो Infinite Campus को अभिभावक सूचना प्रणाली, वेबसाइट र सामाजिक सञ्जालमार्फत आमाबुवासँग सञ्चार गर्ने छ। (विवरणहरूका लागि "सञ्चार" हेर्नुहोस्।)

हामीले निम्न स्थानीय टिभी स्टेशनहरूमा पनि जानकारी उपलब्ध गराउने छौं:

WCMH-TV (च्यानल 4), WBNS-TV (च्यानल 10), WSYX-TV (च्यानल 6) र FOX-TV (च्यानल 28)।

बन्द र ढिलाइ गर्नेसम्बन्धी हाम्रो पद्धतिबारे थप जानकारी हाम्रो वेबसाइटमा हेर्नुहोस्:

सञ्चार

डिस्ट्रिक्ट र प्रत्येक विद्यालयहरूले आमाबुवा र समुदायसँग सञ्चार गर्नका लागि विभिन्न उपकरण र रणनीतिहरू प्रयोग गर्छन्। यी उपकरणहरूमा निम्नलगायतका कुराहरू समावेश छन्:

वेबसाइट: डिस्ट्रिक्टसम्बन्धी जानकारीको प्राथमिक स्रोत हाम्रो वेबसाइट, <http://www.pickerington.k12.oh.us> हो।

अभिभावक सूचना प्रणाली (इमेल, *TalkingPoints*, टेक्स्ट र फोन कलहरू): पिकरिङ्टन स्कूलसले विपत्ति दिन जस्ता विशेष घोषणा र आपतकालीन अवस्थाहरूका लागि परिवारका धेरै सदस्यलाई सम्पर्क गर्नका लागि Infinite Campus को माध्यमबाट इ-सञ्चार र टेलिफोन सेवा प्रयोग गर्छ। विद्यार्थी व्यवस्थापन प्रणालीमा अभिभावकहरूले आफ्नो सम्पर्क प्राथमिकताहरूको रूपमा पहिचान गरेका ठेगाना र फोन नम्बरहरूमा यस प्रणालीले इमेल, फोन कल र टेक्स्ट सन्देशहरू पठाउँछ।

आमाबुवा र अभिभावकहरूलाई विद्यार्थी व्यवस्थापन प्रणाली मार्फत फाइलमा रहेको सम्पर्क जानकारीका आधारमा स्वचालित रूपमा सदस्यहरूको रूपमा नामाङ्कन गरिन्छ। त्यसैकारण, अभिभावकहरूले Infinite Campus मा रहेको आफ्नो सम्पर्क जानकारी सही छ भनी सुनिश्चित गर्नुपर्छ। हामीसँग तपाईंको सबैभन्दा नवीनतम फोन नम्बर र इमेल ठेगानाहरू छन् भनी सुनिश्चित गर्न तपाईंले निम्न अनलाइन अभिभावक पोर्टल: [Parent Portal](#) मा लग इन गरेर वा तपाईंको बच्चाको भवन सचिवसँग जाँच गरेर यो कार्य गर्न सकिन्छ।

आमाबुवाले आफ्नो इमेल र टेलिफोन सम्पर्क प्राथमिकताहरू परिवर्तन गर्न, साथै सूचनाहरूबाट अप्ट-आउट गर्नका लागि यस प्रणालीमा लग इन गर्न सक्नुहुन्छ। यी सन्देशहरूमा हिउँ/विपत्तिका दिनबारे जानकारी समावेश छ तर यतिमा मात्र सीमित छैन।

सामाजिक सञ्जाल: आमाबुवाहरूलाई Facebook र Twitter मा डिस्ट्रिक्ट र आफ्नो बच्चाको स्कूललाई फलो गर्न प्रोत्साहित गरिन्छ। सबै उपलब्ध खाताका लिङ्कहरू यहाँ फेला पार्न सकिन्छ:

www.pickerington.k12.oh.us

समाचारपत्र: डिस्ट्रिक्ट र धेरै विद्यालयका भवन प्रशासकहरूले अभिभावकहरूका लागि आवधिक समाचारपत्रहरू प्रस्तुत गर्नुहुन्छ। विद्यालयका आधारमा, यसलाई मेल गर्न सकिन्छ, यी भवन र/वा डिस्ट्रिक्टको वेबसाइटमा पोस्ट गर्न सकिन्छ, सामाजिक सञ्जालमा साझा गर्न सकिन्छ वा अभिभावक सूचना प्रणालीमार्फत इमेल गर्न सकिन्छ र/वा Smore नामक कार्यक्रम प्रयोग गरेर इमेल गर्न सकिन्छ।

अभिभावक र शिक्षकबिचका कन्फरेन्सहरू: यिनीहरू प्रत्येक वर्ष दुई पटक आयोजित हुन्छन् र यो आमाबुवाका लागि आफ्नो बच्चाका शिक्षक र भवन प्रशासकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने बहुमूल्य अवसर हो।

बससम्बन्धी जानकारी: बस मार्गसम्बन्धी नवीनतम जानकारी हाम्रो Elink अभिभावक पोर्टलमार्फत उपलब्ध गराइएको छ: बस जानकारी। Infinite Campus ले छ अङ्कको विद्यार्थीको आइडी नम्बर (ID#) नियुक्त गरेपछि 24 घण्टाभित्रमा प्रत्येक विद्यार्थीका लागि खाता बनाइन्छ। प्रयोगकर्ता र पासवर्ड विद्यार्थीको आइडी नम्बर (ID#) हो। सबै बस बिसौनी परिवर्तन अनुरोधहरूका लागि पनि यो पोर्टल प्रयोग गरिन्छ। Elink मा लग इन गरिसकेपछि, तपाईं यस उद्देश्यका लागि सञ्चार फाराममा पहुँच गर्न “अभिभावक सञ्चार” ट्याब छनोट गर्न सक्नुहुन्छ।

सरोकार/प्रश्नहरू

डिस्ट्रिक्टले सरोकारहरू सम्बोधन गर्न र द्वन्द्वहरू समाधान गर्नका लागि आमाबुवालाई सर्वप्रथम आफ्नो बच्चाका शिक्षकहरूसँग काम गर्न प्रोत्साहित गर्छ। शिक्षकहरूसँग भेटेपछि पनि तपाईंसँग थप सरोकारहरू छन् भने, विद्यालयको प्रशासनलाई सम्पर्क गर्नुहोस्।

आचरण

उचित व्यवहार भनेको अन्य कुरा जस्तै गुणस्तरीय शिक्षाको पनि उत्तिकै भाग हो। विद्यालय वा विद्यालयका क्रियाकलापहरूमा हुँदा, हामी हाम्रा विद्यार्थीहरूलाई र उनीहरूको विद्यालयलाई श्रेय दिने तरिकाले राम्रोसँग व्यवहार गर्ने अपेक्षा गर्छौं। आचार-संहिताको पूर्ण प्रतिलिपि मुख्य कार्यालयमा र यहाँ डिस्ट्रिक्टको वेबसाइटमा उपलब्ध हुन्छ: <https://www.pickerington.k12.oh.us/>

डेलिभरीहरू

हामी आमाबुवाहरूलाई विद्यालयमा विद्यार्थीहरूका लागि बेलुन, फूल र खाद्य वस्तुहरू डेलिभर नगर्न अनुरोध गर्छौं।

निर्देशिका जानकारी (O.R.C 3319.321)

डिस्ट्रिक्टले विद्यार्थीको शैक्षिक रेकर्डमा समावेश हुने व्यक्तिगत रूपमा पहिचानयोग्य निम्न जानकारीलाई "निर्देशिका जानकारी" को रूपमा निर्दिष्ट गर्ने प्रस्ताव गर्छ; यसले नाफा कमाउने योजना वा गतिविधिका लागि निर्देशिका जानकारी खुलासा नगरेको अवस्थामा बाहेक, पूर्व लिखित सहमतिविना उक्त जानकारी खुलासा गर्छ। त्यस्ता जानकारीमा निम्न पर्दछन्:

1. विद्यार्थीको नाम;
2. टेलिफोन नम्बर(हरू);
3. अध्ययनको मुख्य क्षेत्र
4. आधिकारिक रूपमा पहिचान गरिएका क्रियाकलाप र खेलकूदहरूमा सहभागिता;
5. खेलकूद टोलीको सदस्य भएमा, विद्यार्थीको उचाइ र तौल;
6. उपस्थितिको मिति (नामाङ्कनको सुरुवात र समाप्ति मिति);
7. ग्रेजुएसनको मिति; र
8. प्राप्त गरिएका पुरस्कारहरू।

आमाबुवाहरूले विद्यालयले विद्यार्थीका बारेमा माथिका मध्ये कुनै पनि जानकारी खुलासा नगर्नका लागि अनुरोध गर्न विद्यालय परामर्शदाताको कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ।

Senate Bill 26 ले ओहायो पब्लिक स्कूल्सलाई सशस्त्र बल नियुक्तकर्ताहरूसामु सफमोर, जुनियर र सिनियरबारे निर्देशिका जानकारी खुलासा गर्न आग्रह गर्छ। तर पनि, विद्यार्थीको आमाबुवा/अभिभावक/संरक्षकले विद्यालय डिस्ट्रिक्टलाई जानकारी खुलासा नगर्न लिखित अनुरोध पेश गर्न सक्नुहुन्छ।

कृपया निर्देशिका जानकारी र विद्यार्थीका रेकर्डहरूका बारेमा थप जानकारीका लागि नीति 8330 विद्यार्थी रेकर्डहरूको समीक्षा गर्नुहोस्।

छुट्टने समयसम्बन्धी प्रक्रियाहरू

कृपया तपाईंको बच्चा छुट्ने समयमा पालना गर्नुपर्ने दैनिक तालिकाबारे आफ्नो बच्चाको शिक्षकलाई सूचित गर्नुहोस्। विद्यार्थीको सामान्य छुट्ने तालिकामा कुनै पनि परिवर्तन भएमा, विद्यालयको कार्यालयमा परिवर्तनबारे उल्लेख गर्ने नोट लेख्नुपर्छ; अन्यथा, विद्यार्थीहरूलाई उनीहरूको नियमित तालिकाअनुसार छोडिने छ। हामीले उपयुक्त मानिसहरूका लागि उचित सूचना बनाउन सकिन्छ भनी सुनिश्चित गर्नका लागि विद्यालय छुट्नुअघि एक घण्टासम्ममा तपाईंको बच्चाको यातायातमा कुनै पनि परिवर्तन गर्न अनुरोध गर्छौं।

पोशाक नियमावली

सामान्यतया, पोशाक लगाउने र तयार हुने शैलीहरू मध्यम प्रकृतिको हुनुपर्छ र विद्यार्थीलाई अनुचित ध्यान आउन दिनुहुँदैन र/वा सकारात्मक तथा सुरक्षित अध्ययन वातावरणलाई बिगार्नुहुँदैन। पोशाक लगाउने र तयार हुने शैलीहरू यसप्रकारको हुनुहुँदैन:

- विद्यालयको प्राथमिक प्रकार्य अर्थात् शिक्षाबाट विद्यार्थीहरूको ध्यान भङ्ग गर्ने; र
- यो र अन्य समुदायहरू दुवैका विद्यार्थीहरूको मस्तिष्कमा विद्यार्थीको संस्था र विद्यालय कार्यक्रमको भ्रामक छवि सिर्जना गर्ने; र
- आपत्तिजनक, जातिवादी, लिङ्गवादी, भेदभावपूर्ण नारा र लोगोहरू प्रदर्शन गर्ने वा विद्यार्थीहरूका लागि अनुपयुक्त मानिएका अभ्यासहरूलाई बढावा दिने। यसमा मादक पदार्थ, यौन, सुर्तीजन्य पदार्थको विज्ञापन समावेश छ तर यतिमा मात्र सीमित हुँदैन।

पोशाक नियमावलीका उल्लङ्घनहरूका लागि विद्यार्थीलाई सम्बोधन गर्ने कुरामा निम्न कुराहरू समावेश हुन सक्छन्: विद्यार्थीलाई परामर्श, आमाबुवा/अभिभावकसँग सञ्चार गर्ने, उल्लङ्घनको सुधार गर्ने र/वा भवित प्रशासकद्वारा उपयुक्त मानिएअनुसार, दोहोराएर अपराधहरू गर्नेका लागि अनुशासनात्मक उपायहरू। भवित प्रशासकसँग के उपयुक्त हुन्छ भनी निर्णय लिने अधिकार हुन्छ।

आपतकालीन चिकित्सा फारामहरू

दुर्घटना हुन सक्छन् र घट्छन्। हामीले आपतकालीन अवस्थामा आमाबुवा/अभिभावक वा भरपर्दो वयस्कलाई सम्पर्क गर्न सक्छौं भन्ने कुरा अत्यावश्यक हुन्छ। कृपया अनलाइनमा आपतकालीन चिकित्सा प्राधिकरण फाराम भर्नुहोस्। विद्यार्थीको बिमारी वा चोटपटकका कारण विद्यालय समयमा आपतकालीन अवस्था उत्पन्न हुन्छ भने, विद्यालयका कर्मचारीहरूले आमाबुवा/अभिभावकलाई सूचित गर्ने प्रयास गर्नु हुने छ। सफल भएमा, Infinite Campus मा सूचीबद्ध अन्य आपतकालीन सम्पर्कहरूमध्ये एकलाई कल गरिने छ।

विद्यालय वर्षको अवधिमा, ठेगाना र टेलिफोन नम्बरहरूमा परिवर्तनहरू हुन सक्छन्। Infinite Campus अभिभावक पोर्टलमा लग इन गरेर तपाईंको सम्पर्क जानकारीमा अपडेटहरू गर्न सकिन्छ।

विद्यार्थीको आपतकालीन निष्कासन

कुनै विद्यार्थीको उपस्थितिले व्यक्ति वा सम्पत्तिका लागि निरन्तर खतरा हुन्छ वा कक्षाकोठाभिन्न वा विद्यालय परिसरमा जुन कुनै ठाउँमा शैक्षिक प्रक्रियामा अवरोधको निरन्तर खतरा भईरहन्छ भने, विद्यार्थीलाई बोर्डको नीतिअनुसार आपतकालीन आधारमा पाठ्यक्रम, अतिरिक्त पाठ्यक्रम वा सहपाठ्यक्रम गतिविधि वा विद्यालय परिसरबाट निष्कासन गर्न सकिन्छ।

समान अवसर

शिक्षा बोर्डले आफ्नो शैक्षिक कार्यक्रम वा गतिविधिहरूमा जाति, रङ, राष्ट्रिय मूल, लिङ्ग (लैङ्गिक झुकाव र ट्रान्सजेन्डर पहिचानसहित), अपाङ्गता, उमेर (कानूनद्वारा अधिकृत बाहेक), धर्म, सैन्य स्थिति, वंश वा

आनुवंशिक जानकारी (सामूहिक रूपमा, "संरक्षित वर्ग") का संरक्षित वर्गहरूका आधारमा भेदभाव गर्दैन।

शुल्क/शुल्क छुट

वार्षिक आधारमा, डिस्ट्रिक्ट शिक्षा बोर्डले हाम्रा शिक्षा पाठ्यक्रमहरूमा प्रयोग हुने सामग्रीहरूका लागि शुल्कको तालिका स्थापना गर्ने नियम तथा नियमनहरू अपनाउँछ। लागूयोग्य हुँदा, विद्यार्थीका योजनाकारहरूको लागत विद्यालय शुल्कमा समावेश गरिने छ। उपभोग्य सामग्रीहरू विद्यार्थीको सम्पत्ति बन्छन्। आर्थिक रूपमा अत्यावश्यक सामग्रीहरूको भुक्तानी गर्न नसक्ने परिवारहरूले शुल्क-छुटहरूका लागि बोर्ड नीतिको सन्दर्भ लिनुपर्छ। विद्यालयको कार्यालयमा आवेदनहरू उपलब्ध छन्। विद्यालयको शुल्क भुक्तानी गर्न असफल भएमा, भुक्तानी प्राप्त नभएसम्म विद्यालय रेकर्डहरू (जस्तै, ग्रेड र क्रेडिटहरू) रोकिने छ। निम्न कुरामा ध्यान दिनुहोस्: Chromebooks र/वा iPads (प्राविधिक सुरक्षा योजनाहरू) को बीमा कभरेजका लागि प्रिमियमहरू छुट वा कटौतीको अधीनमा छैनन्। यो ऐच्छिक कभरेज हो जसले डिस्ट्रिक्टद्वारा जारी गरिएका Chromebook र/वा iPad हरूको आपतकालीन हानि वा विनाशका लागि \$400 सम्म कभरेज उपलब्ध गराउन सक्छ।

स्थलगत भ्रमण

स्थलगत भ्रमणमा विद्यार्थीहरू सहभागी हुनका लागि अधिकृत वयस्कले हस्ताक्षर गरेको स्थलगत भ्रमणसम्बन्धी अनुमति विवरण र पूरा गरिएको आपतकालीन चिकित्सा फाराम (अनलाइनमा पूरा गरिएको), उपयुक्त विद्यार्थी व्यवहार र विद्यालयको सकारात्मक छवि प्रस्तुत गर्ने उपयुक्त पोशाक पेश गर्नु आवश्यक हुन्छ। विद्यार्थी आचार-संहिता सबै स्थलगत भ्रमणमा पालना गर्ने आवश्यक छ। विद्यार्थीको व्यवहारको आधारमा स्थलगत भ्रमणमा विद्यार्थीको सहभागिता प्रतिबन्धित हुन सक्छ।

स्थलगत भ्रमणमा उपस्थित हुने अभिभावकले स्वयंसेवक र आगन्तुकहरूको बोर्ड नीतिको पालना गर्नुपर्छ।

ग्रेडिड अभ्यासहरू: K-12 का लागि मार्गदर्शक सिद्धान्तहरू

- ग्रेडिडको उद्देश्य भनेको सरोकारवालाहरूलाई पाठ्यक्रम सामग्री मापदण्डहरूको प्रवीणताको स्तरबारे सञ्चार गर्नु हो।
- शिक्षकहरूले आमाबुवा र विद्यार्थीहरूलाई ग्रेडिड मापदण्ड र विद्यार्थीको प्रवीणताको स्तरका बारेमा स्पष्ट र सामयिक सञ्चार उपलब्ध गराउनुपर्छ।
- विद्यार्थीको अध्ययन प्रमाण ग्रेड लेभलका सामग्री मापदण्डहरूसँग पङ्क्तिबद्ध हुनुपर्छ। विद्यार्थीहरूलाई गतिविधिहरू (जस्तै क्यानमा राखिएका सामग्री, कक्षाकोठाका सामग्री, अभिभावकको हस्ताक्षर वा गैर-पाठ्यक्रम गतिविधिहरूमा सहभागी हुने) का लागि अतिरिक्त क्रेडिट वा ग्रेड दिनुले अध्ययनको प्रमाण देखाउँदैन।
- ग्रेडिड प्रणालीले ग्रेड लेभल, विषयवस्तु क्षेत्र र विद्यालयहरूमा स्थिरता र समानता सुनिश्चित गर्दछ।
- ग्रेडिड प्रणालीले काम गर्ने बानी, चरित्र गुण, उपस्थिति र व्यवहारबाट छुट्टै शैक्षिक प्रगति र उपलब्धिको मापन, प्रतिवेदन र प्रमाण प्रस्तुत गर्छ जसकारण शिक्षक र अन्य सरोकारवालाहरूले अध्ययनका आवश्यकता र व्यवहार वा कार्य गर्ने व्यवहार आवश्यकताहरूबिचको भिन्नता सही रूपमा निर्धारण गर्न सक्नुहुन्छ।
- ग्रेडिड प्रणालीलाई सजाय, नियन्त्रण वा अनुपालनको रूपमा प्रयोग गरिँदैन।
- पुनः शिक्षण र पुनः मूल्याङ्कन निर्देशनात्मक चक्रको भाग हुन्।

ग्रेडिड र रिपोर्टिङ

रिपोर्ट कार्डहरूसहितको ग्रेडिड शिक्षक, विद्यार्थी र अभिभावकहरूबिचको एक सञ्चार प्रणाली हो। यस प्रणालीलाई अपेक्षा र प्रयासका सम्बन्धमा क्षमता र प्रगतिको सन्दर्भमा उपलब्धिलाई प्रतिबिम्बित गर्न डिजाइन गरिएको हो।

ग्रेड कार्डहरू एक वर्षमा चार पटक जारी गरिन्छ। यी ग्रेड कार्डहरू आमाबुवाका प्रतिलिपि हुन् र हस्ताक्षर गर्ने वा फिर्ता गर्ने गर्नुपर्दैन।

हामीले नौ हप्ताका ग्रेडहरू गणना गर्नका लागि निम्न प्रतिशतहरू प्रयोग गर्ने

छौं। सेमेस्टर र वार्षिक औसतहरू चार अङ्क मापनमा गणना गरिन्छ।

(A लाई पूर्ण स्कोर हुन अनुमति दिँदै A+ प्रयोग गरिने छैन)।

*मानक-आधारित उपलब्धि रेकर्ड प्रयोग नगर्ने ग्रेड लेभलहरूका लागि।

उपलब्धि रेकर्डहरू

विद्यार्थीका उपलब्धि स्तरहरू:

ग्रेडिड स्केल (K-5)		
N	कुनै प्रगति छैन:	विद्यार्थीले व्यापक समर्थनका साथ वर्षको अन्त्यको ग्रेड लेभलका मानदण्डहरू पूरा गर्न कुनै प्रगति गरिरहेका छैन।
L	अपेक्षितभन्दा कम प्रगति:	विद्यार्थीले बढ्दो सहयोगका साथ वर्षको अन्त्यको मानदण्ड पूरा गर्न अपेक्षितभन्दा कम प्रगति गरिरहेको छ।
P	प्रवीणतातर्फ अघि बढ्दै:	विद्यार्थीले वर्षको अन्त्यको ग्रेड लेभलका मानदण्डहरू पूरा गर्न अपेक्षित प्रगति गरिरहेको छ।
M	प्रवीणता:	विद्यार्थीले वर्षको अन्त्यमा ग्रेड लेभलको मापदण्ड पूरा गर्दै छन् र अझ गहिराइमा काम गर्न तयार हुन सक्छन्।

किन्डरगार्टनदेखि पाँचौं ग्रेडका विद्यार्थीहरूले प्रत्येक नौ हप्तामा मानक-आधारित रिपोर्ट कार्डहरू प्राप्त गर्ने छन्। यी कागजातपत्रहरू ग्रेड लेभलका मापदण्डहरूमा आधारित रहने छन्। ग्रेड लेभलहरू ब्याण्डमा छन्, जुन K-2 र 3-5 हुन्।

छैटौं ग्रेडका विद्यार्थीहरूले हरेक नौ हप्तामा रिपोर्ट कार्डहरू प्राप्त गर्ने छन्। ग्रेडिडलाई मापदण्डको प्रवीणतामा आधारित गरे तापनि, विद्यार्थीहरूले अक्षर ग्रेडसहितको रिपोर्ट कार्ड प्राप्त गर्ने छन्।

ग्रेडिड स्केल (छैटौं ग्रेड मात्र)				
9 हप्ताको ग्रेडहरू			सेमेस्टर/वर्ष	
प्रतिशत	अक्षर ग्रेड	मान	अक्षर ग्रेडको औसत गर्दाको दायरा	सेमेस्टर/वर्षको अन्तिम ग्रेड
100-93	A	4.00	4.00-3.88	A
92-90	A-	3.75	3.87-3.50	A-
89-87	B+	3.25	3.49-3.13	B+
86-83	B	3.00	3.12-2.88	B
82-80	B-	2.75	2.87-2.50	B-
79-77	C+	2.25	2.49-2.13	C+
76-73	C	2.00	2.12-1.88	C
72-70	C-	1.75	1.87-1.50	C-
69-67	D+	1.25	1.49-1.13	D+
66-63	D	1.00	1.12-0.88	D
62-60	D-	0.75	0.87-0.67	D-
60 भन्दा कम	F	0.00	0.66-0.00	F

स्वास्थ्यसम्बन्धी चिन्ताहरू

तपाईंको विद्यार्थीलाई स्वास्थ्यसम्बन्धी चिन्ताहरू छ वा चिकित्सा निदान गरिएको छ भने, कृपया विद्यालय नर्सलाई तपाईंको विद्यार्थीको स्वास्थ्य स्याहार प्रदायकबाट नवीनतम चिकित्सासम्बन्धी कागजातहरू उपलब्ध गराउनुहोस्। स्वास्थ्यसम्बन्धी चिन्ताहरूका बारेमा आपसी समझदारीले हामीलाई विद्यालयमा हुँदा तपाईंको विद्यार्थीको राम्रो स्याहार गर्नमा मदद गर्न छ। कृपया प्रत्येक विद्यालय वर्षको सुरुवातमा र स्वास्थ्य अवस्था र निदानमा परिवर्तन हुँदा आवश्यकतानुसार आफ्नो विद्यार्थीको चिकित्सासम्बन्धी जानकारी अद्यावधिक गर्नुहोस्।

विद्यालयका कर्मचारीहरूले विद्यालयको दिनमा हुने विद्यार्थीको चोटपटक र बिमारीका लागि आधारभूत प्राथमिक उपचार र स्याहार प्रदान गर्ने छन्। कुनै बिमारी वा चोटपटकको कारण विद्यालय समयवधिमा आपतकालीन अवस्था आइपरेमा, विद्यालयका कर्मचारीहरूले आमाबुवा/अभिभावकलाई सूचित गर्ने प्रयास गर्नु हुने छ। असफल भएमा, Infinite Campus मा सूचीबद्ध गरिएका आपतकालीन सम्पर्कहरूमध्ये एकमा सम्पर्क गरिने छ। आमाबुवा/अभिभावकलाई सूचित गरिसकेपछि तपाईंको बच्चालाई विद्यालयबाट समयमै लिएर जाने अपेक्षा गरिन्छ।

कृपया तपाईंको सम्पर्क जानकारी सही छ भनी सुनिश्चित गर्नुहोस्। निम्न लिङ्कमा रहेको Infinite Campus अभिभावक पोर्टलमा लगइन गरेर तपाईंको सम्पर्क जानकारीमा अद्यावधिकहरू गर्न सकिन्छ:

<https://pickeringtonoh.infinitecampus.org/campus/portal/parents/pickerington.jsp>

विद्यालय स्वास्थ्य क्लिनिक

विद्यालय स्वास्थ्य क्लिनिक विद्यालयको दिनमा बिरामी वा घाइते हुन सक्ने विद्यार्थीहरूका लागि उपलब्ध छ। बिरामी वा घाइते विद्यार्थीहरूले आफ्ना आमाबुवा/अभिभावकलाई सम्पर्क गर्नुअघि विद्यालय स्वास्थ्य क्लिनिकमा रिपोर्ट गर्नुपर्छ। विद्यार्थीलाई 100.0 भन्दा उच्च तापक्रम भएमा वा ठेउला, फूल, वाकवाकी लाग्ने, पखाला लाग्ने, रूघा, स्ट्रेप टोट र "गुलाबी आँखा" जस्ता सङ्क्रामक रोग भएमा तपाईंको विद्यार्थीलाई

विद्यालयबाट घरमा राख्न महत्त्वपूर्ण हुन्छ। बिमारीको सङ्केत वा लक्षणहरूका साथ विद्यालयमा उपस्थित भएका विद्यार्थीहरूलाई घर पठाइने छ र विद्यालय फर्कनुअघि 24 घण्टाका लागि ज्वरो र लक्षण मुक्त हुनुपर्छ।

परीक्षणहरू

ओहायो स्वास्थ्य विभागका मार्गनिर्देशनहरूका अनुसार स्कूल डिस्ट्रिक्टमा ग्रेडहरू: किन्डरगार्टन, प्रथम, तेस्रो, पाँचौं, नवौं र एघारौं ग्रेडका विद्यार्थी र सबै नयाँ विद्यार्थीका लागि श्रवण र दृष्टि परीक्षणहरू गरिन्छ। दृष्टि परीक्षणहरू सातौं ग्रेडका सबै विद्यार्थीका लागि गरिन्छ। आमाबुवा/अभिभावकलाई उहाँको विद्यार्थीले परीक्षण पास नगरेमा सूचित गरिने छ।

प्रतिरक्षण खोपहरू

ओहायो कानून र डिस्ट्रिक्ट नीतिअनुसार विद्यालय उपस्थितिको पहिलो 14 दिनभित्रमा राज्य आवश्यक खोप वा छुटसम्बन्धी जानकारी फाइलमा रेकर्ड गर्नुपर्छ। न्यूनतम राज्य आवश्यक खोप वा छुट पूरा गर्न नसक्ने कुनै पनि विद्यार्थीलाई निकालिने छ। कृपया विद्यालयको स्वास्थ्य क्लिनिकमा तपाईंको विद्यार्थीको पूरा गरेको खोपको रेकर्ड पेश गर्नुहोस्।

औषधि

स्वास्थ्य स्याहार प्रदायकद्वारा निर्धारित गरिएको औषधि: ओहायो राज्य कानून र डिस्ट्रिक्ट नीतिले विद्यालय दिनको अवधिमा निर्धारित औषधि खुवाउन/लगाउन आवश्यक पर्ने विद्यार्थीहरूले विद्यालय स्वास्थ्य क्लिनिकको फाइलमा चिकित्सा प्राधिकरण फाराम पूरा गर्नुपर्छ। यो फारामलाई औषधि निर्देशित गर्ने स्वास्थ्य स्याहार प्रदायकले पूरा गर्नुपर्छ, आमाबुवा/अभिभावकले हस्ताक्षर गर्नुपर्छ र विद्यार्थीलाई औषधि दिनुअघि स्वास्थ्य टोलीलाई उपलब्ध गराउनुपर्छ। यो फाराम हाम्रो विद्यालय स्वास्थ्य क्लिनिक र हाम्रो डिस्ट्रिक्ट वेबसाइटमा अवस्थित छ।

साथै, औषधिलाई फार्मसीको लेबुल भएको यसको वास्तविक कन्टेनरमा राखेर आमाबुवा वा अभिभावकद्वारा विद्यालय कर्मचारीलाई दिनुपर्छ। फार्मसी लेबुलमा विद्यार्थीको नाम, प्रदायकको नाम, औषधिको नाम, दिनुपर्ने मात्रा र औषधि दिने समय समावेश हुनुपर्छ। वास्तविक अर्डरमा हुने कुनै पनि परिवर्तनलाई विद्यार्थीको औषधि निर्धारित गर्ने प्रदायकको लिखित पत्र उपलब्ध गराउनुपर्छ।

खाद्य तथा औषधि प्रशासन (*Food and Drug Administration, FDA*) द्वारा स्वीकृत गरिएको गैर-निर्धारित औषधि:

गैर-निर्धारित औषधिहरू विद्यालयमा प्रदान गर्नु परेमा, आमाबुवा/अभिभावकले आफ्ना विद्यार्थीका लागि गैर-निर्धारित औषधि फाराममा हस्ताक्षर गर्नुपर्छ। औषधि वास्तविक सिल गरिएको कन्टेनरमा हुनुपर्छ र विद्यार्थीको नाम, औषधिको नाम, दिइनुपर्ने डोज, दिने समय, औषधि सुरु गर्ने मिति र बन्द गर्ने मितिसहित भरिएको गैर-निर्धारित औषधि फारामको साथमा हुनुपर्छ। गैर-निर्धारित औषधि फाराम विद्यालयको स्वास्थ्य क्लिनिक वा डिस्ट्रिक्ट वेबसाइटमा फेला पार्न सकिन्छ।

सबै गैर-निर्धारित औषधि (कफ ड्रपहरूसहित) विद्यालयको क्लिनिकमा भण्डारण गरिनुपर्छ। निर्माताको भन्दा बढी डोजहरूका लागि उपचाररत स्वास्थ्य सेवा प्रदायकले पूरा गरेको औषधि प्राधिकरण फाराम आवश्यक हुने छ।

विद्यार्थीहरूलाई विद्यालयमा वा विद्यालयबाट औषधि ढुवानी गर्न अनुमति छैन। सबै औषधिहरू आमाबुवा/अभिभावक आफैले विद्यालयमा ल्याउनुपर्छ। आमाबुवा/अभिभावकले विद्यालय वर्षको अन्त्य हुनुअघि कुनै पनि प्रयोग नगरिएका औषधि लैजानुपर्छ वा औषधिहरूलाई सही स्थानमा फालिने छ।

गृहकार्य

गृहकार्यले विद्यार्थीहरूलाई सीपहरूको प्रवीणतामा अभ्यास, डाटा सङ्कलनमा अनुभव र ज्ञानको एकीकरण र अध्ययन प्रक्रियालाई सुधार गर्ने अवसर उपलब्ध गराएर सिक्नमा मद्दत गर्नुपर्छ। आमाबुवालाई हरेक साँझ आफ्नो बच्चासँग दिनका घटनाहरूका बारेमा कुरा गर्नका लागि नियमित समय छुट्याउन प्रोत्साहित गरिन्छ। यद्यपि प्रत्येक रात गृहकार्य दिइएको नहुन सक्छ, त्यसैले पढ्ने, लेख्ने, गणित तथ्यहरू अध्ययन गर्ने, जाँचहरूका लागि पुनरावलोकन गर्ने जस्ता कार्यमा समय बिताउनुपर्छ। शिक्षकहरूले साँझको गतिविधिहरूका लागि विशेष सुझावहरू दिन सक्नुहुन्छ। थप जानकारीका लागि, कृपया बोर्ड नीति 2330: गृहकार्य हेर्नुहोस्

सम्मानित व्यक्तिको सूची (छैटौँ ग्रेड मात्र)

प्रत्येक नौ हप्ताको अवधिका लागि ग्रेड पोइन्ट औसत (GPA) का आधारमा मान्यता दिइने छ:

- "A" सम्मानित व्यक्तिको सूची: एक विद्यार्थीले विशेष ग्रेडिड अवधिका लागि सबै शैक्षिक विषयहरूमा कम्तीमा "A-" (3.750-4.000) औसत ल्याउनुपर्छ।
- सम्मानित व्यक्तिको सूची: एक विद्यार्थीले विशेष ग्रेडिड अवधिका लागि सबै शैक्षिक विषयहरूमा कम्तीमा "B-" (3.000-3.749) औसत ल्याउनुपर्छ।

पहिलो तीन वटा नौ हप्ताको ग्रेडिड अवधिका लागि 3.750-4.000 वा 3.000-3.749 को औसत ग्रेड ल्याउने विद्यार्थीहरूलाई वार्षिक मान्यता दिइने छ। वर्षको अन्त्यमा दिइने सम्मानित पुरस्कारहरू विद्यार्थीको पहिलो तीन वटा नौ हप्ताको ग्रेडिड अवधिको औसतमा मात्र आधारित हुने छन्।

छुटेको कार्य / गृहकार्यका लागि अनुरोध

विद्यार्थीहरूलाई छुटेको कार्य पूरा गरेका लागि क्रेडिट प्राप्त गर्न अनुमति दिइने छ। पूर्व-घोषित प्रश्नोत्तर, परीक्षा वा परियोजनाको दिन अनुपस्थित हुने विद्यार्थीहरूले अनुपस्थितिको समयमा नयाँ सामग्री समावेश नगरेको भएमा निर्धारित मितिमा प्रश्नोत्तर/परीक्षा दिन वा परियोजना प्रस्तुत गर्न आवश्यक पर्ने छ। अनुपस्थित हुनुअघि दिइएको गृहकार्य बुझाउने मिति विद्यार्थी विद्यालयमा फर्कने मिति हो। छुटेको कार्य पूरा गर्नका लागि अनुमति दिइएको समय शिक्षक र विद्यार्थीले मिलेर निर्धारण गर्नु हुने छ तर अनुपस्थित दिनको सङ्ख्याभन्दा बढी हुने छैन।

विद्यार्थीहरूले Google Classroom र/वा SeeSaw मा आफ्ना लागि गृहकार्य असाइनमेन्टहरू पहुँच गर्नुपर्छ। आमाबुवाले आफ्नो बच्चाका शिक्षकहरूका लागि व्यक्तिगत गृहकार्य अनुरोध अभ्यासका बारेमा जान्नुपर्छ। गृहकार्य प्राप्त गर्न, कक्षाकोठाको शिक्षकलाई सम्पर्क गर्नुहोस्।

गैर-विद्यालय प्रायोजित प्रकाशनहरू

सम्पादन गर्ने, प्रकाशित गर्ने र/वा गैर-विद्यालय-प्रायोजित हस्तलिखित, मुद्रित वा नक्कल गरिएका सामग्री (हरू) आफ्ना साथी विद्यार्थीहरूलाई वितरण गर्न चाहने विद्यार्थीहरूले विद्यालय को भवन प्रशासकबाट अग्रिम अनुमति लिनुपर्छ। भवन प्रशासकको स्वीकृतिमा, विद्यार्थीहरूले डिस्ट्रिक्टको PeachJar साइटमा पोस्ट गर्न स्वीकृति लिन सक्छन्।

आमाबुवा-शिक्षक संस्था (PTO)

हाम्रो प्रत्येक विद्यालयले प्रत्येक परिवारलाई आफ्नो आमाबुवा-शिक्षक संस्थामा सामेल हुनका लागि निमन्त्रणा गर्छ। कृपया PTO ले विद्यालय वर्षभरि सञ्चालन गर्ने विभिन्न गतिविधिहरूका बारेमा तपाईंको

बच्चासँग घर पठाइएका सूचनाहरू जाँच गर्नुहोस्।

अभिभावक कन्फरेन्सहरू

तपाईंलाई आफ्नो बच्चाको प्रगतिका बारेमा छलफल गर्नका लागि कुनै पनि समयमा कन्फरेन्स तालिका बनाउन प्रोत्साहित गरिन्छ। यो बच्चा, आमाबुवा र विद्यालय कर्मचारीका लागि सञ्चारको सबैभन्दा राम्रो माध्यम हुन सक्छ।

पूर्व नियोजित अभिभावक-शिक्षक कन्फरेन्सहरू फल र विन्टर समयमा आयोजित हुन्छन् र यसलाई स्कूल डिस्ट्रिक्ट पात्रोमा फेला पार्न सकिन्छ। यी कन्फरेन्सहरू आमाबुवा र शिक्षक दुवैका लागि महत्वपूर्ण हुन्छन्। आमाबुवालाई विद्यालयमा तपाईंको बच्चाको प्रगतिका बारेमा पूर्ण रूपमा थप कुराहरू थाहा पाउने र बुझ्ने अवसर हुने छ। कन्फरेन्सले शिक्षकहरूलाई प्रत्येक बच्चा र आमाबुवाका अपेक्षाहरू राम्रोसँग बुझ्न सक्षम बनाउँछ। आमाबुवालाई निर्धारित दिनमा कन्फरेन्सको तालिका बनाउन आग्रह गरिन्छ। यदि विद्यालयहरूले भर्चुअल कक्षा गराइरहेका छन् भने, आमाबुवाले प्रत्यक्ष भेट्नका लागि अनुरोध गर्न सक्नुहुन्छ। कन्फरेन्ससम्बन्धी जानकारी कन्फरेन्स मितिभन्दा लगभग दुई हप्ताअघि विद्यार्थीहरूसँग घर पठाइन्छ। यदि विद्यालयहरू भर्चुअल गर्दै छन् भने, अभिभावकले व्यक्तिगत रूपमा अनुरोध गर्न सक्नुहुन्छ।

आमाबुवाको भ्रमण

आगन्तुकहरू, विशेषगरी आमाबुवा/अभिभावकलाई विद्यालयमा स्वागत छ। विद्यार्थी र कर्मचारीको सुरक्षालाई राम्ररी अनुगमन गर्न, प्रत्येक आगन्तुकले भवनमा प्रवेश गरेपछि विद्यालयको कार्यालयमा रिपोर्ट गर्नुपर्छ र आगन्तुकको ब्याज प्राप्त गर्नका लागि उचित परिचय पत्र उपलब्ध गराउनुपर्छ। आगन्तुक/स्वयंसेवक ब्याजविना आउने कुनै पनि आगन्तुकलाई कार्यालयमा फर्कन अनुरोध गरिने छ। आमाबुवाले कर्मचारी सदस्यसँग भेट्न चाहेमा वा कक्षाकोठा अवलोकन गर्न चाहेमा, उहाँहरूले अपोइन्टमेन्ट निर्धारण गर्न फोन गर्नुपर्छ र आवश्यक फाराम(हरू) पूरा गर्नुपर्छ। हाम्रा कक्षाकोठाहरूमा भ्रमण गर्दा वा हाम्रा विद्यालयका विद्यार्थीहरूलाई अवलोकन गर्दा सबै गोपनीयता नियमहरू लागू हुन्छन्। विद्यालयको कार्यालयलाई कम्तीमा 24 घण्टाअघि सम्पर्क गरेर अपोइन्टमेन्टहरू लिनुपर्छ। आमाबुवालाई विशेष कार्यक्रम र कक्षा अवलोकनका लागि हाम्रो विद्यालयमा भ्रमण गर्न स्वागत गरिन्छ। विद्यार्थीहरूलाई विद्यालयको समयावधिमा साथी वा नातेदारहरूलाई विद्यालयमा बोलाउने अनुमति दिइँदैन। विद्यालयमा आउने आगन्तुकसम्बन्धी थप निर्देशनहरू नीतिहरू: 9150 र 9150 AG अन्तर्गत डिस्ट्रिक्टको वेबसाइटमा फेला पार्न सकिन्छ।

PBIS र संयम र एकान्तको सीमित प्रयोग

PBIS र बाँच्ने र एकलै राख्नेसम्बन्धी सीमित प्रयोगसकारात्मक व्यवहार हस्तक्षेप समर्थन (PBIS) शैक्षिक उपलब्धि र व्यवहारात्मक क्षमता (B.P. 5630.01) प्रवर्द्धन गर्ने र उच्चतम सीमासम्म बढाउने ओहायो शिक्षा विभाग र पिकरिड्जटन लोकल डिस्ट्रिक्टद्वारा समर्थित एक प्रक्रिया हो। सबै विद्यार्थीहरूलाई महत्वपूर्ण सामाजिक-भावनात्मक र अध्ययन लक्ष्यहरू हासिल गर्नमा मदद गर्नका लागि समर्थन गर्ने त्रिस्तरीय प्रणाली हो। हामीलाई हामीले विद्यार्थी-केन्द्रित, प्रभावशाली र स्थिर अध्ययन वातावरणहरू सिर्जना गर्दा, हाम्रा विद्यार्थीहरूले आफ्नो अध्ययनमा प्रवीणता हासिल गर्छन् भन्ने कुरा थाहा छ। PBIS को भागको रूपमा, हामी स्पष्ट नियम र व्यवहार अपेक्षाहरू स्थापित गर्ने छौं र विद्यार्थीहरूलाई स्पष्ट रूपमा सिकाउने छौं। हामी इच्छित व्यवहारहरू प्रोत्साहन र स्वीकार गर्छौं। हाम्रो भवन र पार्किङ स्थल र खेल मैदानहरूमा सबै विद्यार्थी व्यवहारका लागि अपेक्षाहरू सामान्य क्षेत्रहरूमा स्पष्ट छन्। हाम्रो विद्यालयको नियमले सुरक्षित विद्यालय वातावरण उपलब्ध गराउछ र शिक्षणका लागि थप समयको अनुमति दिन्छ। हामी सबै विद्यार्थीहरूका लागि निरन्तर परिणाम र सकारात्मक सुदृढीकरण लागू गर्छौं। प्रत्येक अपेक्षित व्यवहारको विवरण दिएर र विद्यार्थीहरूलाई सकारात्मक, सक्रिय तरिकाले सिकाएर, हामी विद्यार्थी, शिक्षक, फ्रन्ट अफिसका कर्मचारी र पारापेशेवरहरूसहित

हाम्रा डिस्ट्रिक्टका सबैजनालाई साझा भाषा उपलब्ध गराउँछौं।

हामी साझा दृष्टिकोण र तात्पर्य, भाषा र अनुभवहरूले हाम्रो विद्यालय समुदायलाई विद्यार्थीहरू सफल हुन र अघि बढ्न सक्ने वातावरणहरू निर्माण गर्न र दिगो बनाउन अनुमति दिन्छ भन्ने कुरामा विश्वास गर्छौं। यो फ्रेमवर्कले विद्यार्थी व्यवहारका लागि स्पष्ट अपेक्षाहरू उपलब्ध गराउँछ, सामाजिक सीपहरू प्रोत्साहन गर्न विशेष विधि र रणनीतिहरू र दुर्व्यवहार हुँदा सुधारात्मक रणनीतिहरूको मेनु तयार पाउँछ।

बोर्ड नीति 5630.1 को वार्षिक सूचना

व्यक्तिगत सञ्चार यन्त्रहरू (BP 5136)

यस नीतिका उद्देश्यहरूका लागि, "व्यक्तिगत सञ्चार यन्त्र" (PCD) मा डिस्ट्रिक्टको स्वामित्वमा नरहेका कम्प्युटर, ट्याब्लेट (उदाहरण; iPad जस्ता यन्त्रहरू), इलेक्ट्रोनिक रिडर ("ई-रिडर", उदाहरण, किन्डल जस्ता यन्त्रहरू), सेल फोन, स्मार्टवाच, स्मार्टफोन (उदाहरण; iPhones, एन्ड्रोइड यन्त्र, विन्डोज मोबाइल यन्त्र, आदि) समावेश हुन्छन् तर यतिमा मात्र सीमित हुँदैनन्।

प्रीस्कूलदेखि 6 ग्रेडका विद्यार्थीहरूले विद्यालयअघि र पछि व्यक्तिगत सञ्चार यन्त्रहरू (PCDs) प्रयोग गर्न सक्छन्। PCD हरूको प्रयोग, शिक्षक वा प्रशासकद्वारा अनुमोदित बाहेक, अन्य कुनै पनि समयमा निषेध गरिएको छ र पूर्ण रूपमा बन्द गरिनुपर्छ (अर्थात, भाइब्रेट वा साइलेन्ट मोडमा मात्र राख्ने होइन) र नजरको सामुबाट टाढा भण्डारण गरिनुपर्छ। विद्यार्थीहरूले उनीहरूलाई तोकिएका व्यक्तिगत उपकरणहरू वा डिस्ट्रिक्टका उपकरणहरू ऋण दिनु हुँदैन। उधारिएको, हराएको र/वा फिर्ता नगरिएको वस्तुहरूको लागि डिस्ट्रिक्ट जिम्मेवार छैन।

व्यक्तिगत वस्तुहरू

विद्यार्थीहरूलाई विद्यालयमा मूल्यवान वस्तुहरू ल्याउन प्रोत्साहन गरिँदैन। विद्यालयमा ल्याइएमा, यी वस्तुहरू विद्यार्थीको जिम्मेवारी रहन्छन्। त्यस्ता वस्तुहरू हराउन वा बिग्रन सक्छन्। विद्यालयले नोकसानी वा क्षतिका लागि जिम्मेवारी वहन गर्न सक्दैन। स्केटबोर्ड, स्कूटर होभर बोर्डहरू र रोलर ब्लेड/स्केटहरू ल्याउने अनुमति छैन।

विद्यार्थीले उनीहरूको नभएको वस्तु भेटाएमा, उनीहरूले उक्त वस्तु तुरुन्तै कर्मचारी सदस्यलाई बुझाउनुपर्छ।

फोन कलहरू

विद्यार्थीहरूले टेलिफोन कल गर्नुअघि आफ्ना शिक्षक, भवन प्रबन्धक वा कार्यालयका कर्मचारीको स्वीकृति लिनुपर्छ। अन्यथा स्वीकृत नभएसम्म टेलिफोन कलहरू आपतकालीन अवस्थामा मात्र सीमित हुनुपर्छ। सबै विद्यार्थी सञ्चार कक्षाकोठा वा कार्यालय फोनबाट हुनुपर्छ। अभिभावकहरूलाई विद्यालय दिनमा आफ्ना बच्चाहरूसँग प्रत्यक्ष कुराकानी गर्न निरुत्साहित गरिन्छ।

हाम्रा विद्यार्थीहरूका उपलब्धिहरूलाई सार्वजनिक गर्ने

डिस्ट्रिक्टसँग प्रायः हाम्रा विद्यार्थीहरूको उपलब्धिहरू मनाउने अवसर हुन्छ, जसमा पुरस्कार प्राप्तकर्ताहरू, अद्वितीय कक्षाकोठा परियोजनाहरूमा सहभागीहरू, ललित कला कार्यक्रमहरूमा संलग्नता, खेलकूद र मान्यता र प्रवर्द्धन योग्य अन्य गतिविधिहरू समावेश छन्।

कहिलेकाहीं, यो पहिचानमा डिस्ट्रिक्ट र विद्यालय वेबसाइटहरूमा, प्रिन्टका प्रकाशनहरूमा र Facebook र

Twitter फिडहरूसहित डिस्ट्रिक्ट-नियन्त्रित सामाजिक सञ्जालमा देखा पर्दछ। यस पहिचानमा विद्यार्थीहरूका फोटोहरू साथै उनीहरूको नाम, विद्यालय, ग्रेड र शिक्षकको नाम समावेश हुन सक्छ। यसमा भिजुअल र लिखित कागजका टुक्राहरूसहित विद्यार्थीहरूको कलात्मक कार्यको चित्र वा अन्य प्रतिनिधित्वहरू पनि समावेश हुन सक्छ।

हामीसँग कहिलेकाहीं स्थानीय मिडियाका सदस्यहरू हाम्रा शिक्षकहरूद्वारा प्रस्तावित शिक्षासँग सम्बन्धित विशेष कार्यक्रमहरू र अद्वितीय दृष्टिकोणहरू समेट्नका लागि हाम्रा भवनहरूमा आउनु हुने छ। हाम्रा विद्यालयमा डिस्ट्रिक्टको ज्ञान र निरीक्षणविना विद्यार्थीहरूलाई मिडियाको पहुँच हुँदैन र हामी मिडियाले विवादास्पद या नकारात्मक मानिने कथा वा शीर्षकहरू समेट्दा विद्यार्थीहरूलाई प्रत्यक्ष पहुँच प्रदान गर्दैनौं।

अधिकांश आमाबुवा हाम्रा विद्यालयहरूमा भइरहने उपलब्धिहरूको दैनिक समारोहमा आफ्ना छोराछोरीहरू संलग्न भएको देखेर आनन्द मान्नुहुन्छ। यसकारण, डिस्ट्रिक्टलाई यस प्रकारको मान्यताका लागि पूर्वनिर्धारित सहमति र रिलिज प्रदान गरिन्छ। यद्यपि, केही आमाबुवा आफ्ना छोराछोरीहरूलाई यस्तो स्वीकृती र मान्यताबाट अलग राख्न रुचाउनुहुन्छ भन्ने कुरा हामीलाई थाहा छ।

यो सहमति अस्वीकार गर्न चाहने आमाबुवाहरूले मात्र कार्य गर्न आवश्यक छ। हामी ती आमाबुवाले हामीलाई डिस्ट्रिक्टको वेबसाइटमा उपलब्ध फाराम डाउनलोड गरेर, फाराम भरेर र आफ्ना बालबालिकाको विद्यालयमा फिर्ता गरेर डिस्ट्रिक्टद्वारा व्यवस्थित मान्यताबाट आफ्ना बालबालिकाहरूलाई बहिष्कृत गर्ने इच्छाबारे लिखित रूपमा सूचित गर्न आवश्यक छ। हामीसँग विद्यार्थीहरूको हालको सूची छ जसका क्रियाकलापहरू डिस्ट्रिक्टद्वारा वेबसाइट, सामाजिक सञ्जाल वा अन्य सार्वजनिक फोरमहरूमा सार्वजनिक रूपमा स्वीकार गर्न हुँदैन भन्ने कुरा सुनिश्चित गर्नका लागि आमाबुवालाई प्रत्येक शरद ऋतुको सेप्टेम्बर 1 सम्ममा यो गर्न अनुरोध गरिएको छ।

अवकाश

मौसम अवस्था वा स्वास्थ्य कारणहरूले बाधा पुऱ्याएको अवस्थामा बाहेक बालबालिकाहरूलाई बाहिर जान आवश्यक छ। खराब मौसमको दिन वा चिसो हाँवा चलेको दिन 25 डिग्रीभन्दा कम हुँदा आन्तरिक अवकाश हुने छ। यो "आन्तरिक" दिनहरूमा, विद्यार्थीहरू भवनभित्र रहने छन् र कक्षाकोठाभित्र खेल र/वा क्रियाकलापहरूमा सहभागी हुने छन्। तपाईंको बच्चालाई चिकित्सा समस्या छ र भवनभित्र बस्छ वा सीमित क्रियाकलाप गर्छ भने, कृपया विद्यालयको कार्यालयमा एउटा लिखित नोट दिनुहोस्। अवकाशबाट विस्तारित छुट पाउनका लागि कुनै पनि अनुरोध गर्न चिकित्सकको कथन हुनुपर्छ। भवन प्रबन्धकले अग्रिम रूपमा स्वीकृत नगरेसम्म आमाबुवालाई अवकाशमा उपस्थित हुन अनुमति दिइने छैन।

शौचालय

विद्यार्थीहरूले अनुमति प्राप्त गरी कक्षाकोठाको नजिकको शौचालय प्रयोग गर्नुपर्छ। महसुस गर्ने विद्यार्थीहरूले क्लिनिक वा कार्यालयमा रिपोर्ट गर्नुपर्छ र शौचालयमा बस्नु हुँदैन। उचित प्रक्रियाहरूको पालना नगरे अनुशासनात्मक कारबाही हुन सक्छ।

सुरक्षा

कृपया कार्यालयमा सम्पूर्ण सुरक्षा समस्याका बारेमा रिपोर्ट गर्नुहोस्। कार्यालयमा यो जानकारी रिपोर्ट गर्न असहज महसुस गर्ने विद्यार्थीहरूले शिक्षक वा परामर्शदातालाई सम्पर्क गर्न सक्नुहुन्छ। यसका साथै, सरोकार भएमा सेफर ओहायो स्कूल टिपलाइन **844-723-3764** मा कल गरेर रिपोर्ट गर्न सकिन्छ। सेफर ओहायो स्कूल टिपलाइनमा अज्ञात रूपमा कल गर्न सकिन्छ।

सुरक्षा अभ्यासहरू

प्रत्येक कक्षाकोठाको लागि आगलागी बइमा बाहिर निस्कने ढोकाहरू प्रमुख रूपमा पोस्ट गरिएको छ। विद्यार्थीहरूले

प्रत्येक कक्षाकोठाबाट बाहिर निस्कने मार्गहरू र बाहिर निस्कने प्रक्रियाहरूबारे थाहा पाउने अपेक्षा गरिन्छ। आवधिक अभ्यासहरू विद्यालय वर्षभरि आयोजित हुन्छन्। विद्यार्थीहरूले बाहिर निस्कँदा कक्षाकोठामा सबै पुस्तकहरू र व्यक्तिगत प्रभावहरू (पर्स बाहेक) छोड्नु पर्छ। विद्यार्थीहरूले सबै अभ्यासहरूलाई गम्भीर रूपमा लिने र व्यवस्थित रूपमा भवनबाट बाहिर निस्कने अपेक्षा गरिन्छ। सबै विद्यार्थीहरू प्रभारी वयस्कसँग बस्नुपर्छ। रिपोर्टिङ क्षेत्र छोड्नु (अर्थात कारमा बस्नु वा सम्पत्ति छोड्नु, आदि) अनुशासनात्मक कारबाही हुनेछ।

आगलागी, तूफान, चिकित्सा र विद्यालय घुसपैठका अभ्यासहरूलगायत विभिन्न प्रकारका आपतकालीन/सुरक्षाका अभ्यासहरू वर्षभरि सञ्चालन गरिन्छ। यी अभ्यासहरू विद्यार्थीहरूलाई उचित आपतकालीन/सुरक्षा प्रक्रियाहरू र निकासी मार्गहरूका बारेमा परिचित गराउन आयोजित गरिन्छ। प्रत्येक विद्यार्थीलाई यी अभ्यासको क्रममा उनीहरूका जिम्मेवारीहरू बताइने छ।

विद्यालयका परामर्श सेवाहरू

विद्यालयका सल्लाहकारहरूले विद्यार्थीको नतिजा सुधार गर्ने विद्यालय परामर्श कार्यक्रमहरू डिजाइन र वितरण गर्छन्। उनीहरूले आफ्नो विद्यालय परामर्श कार्यक्रमलाई विद्यालयको शैक्षिक लक्ष्य र विद्यालय सुधार योजनासँग जोडेर सबै विद्यार्थीका लागि समानता र पहुँच प्रवर्द्धन गर्ने नेतृत्व, वकालत र सहकार्य गर्छन्। उनीहरूले अमेरिकी विद्यालय परामर्श संघको नैतिक र व्यावसायिक स्तरहरूलाई समर्थन गर्छन् र राष्ट्रिय मोडेलका निम्न क्षेत्रहरूमा आधारित विद्यालय परामर्श कार्यक्रमको विकासलाई बढावा दिन्छन्: परिभाषित, वितरण, व्यवस्थापन र मूल्याङ्कन।

विद्यालयका परामर्शदाताहरूले विद्यार्थीहरूका लागि विकासात्मक रूपमा उपयुक्त क्रियाकलाप र सेवाहरू प्रत्यक्ष रूपमा (निर्देशन, मूल्याङ्कन र सल्लाह र परामर्श) र अप्रत्यक्ष रूपमा (परामर्श, सहयोग र सन्दर्भहरू) प्रदान गर्छन्। यी क्रियाकलाप र सेवाहरूले विद्यार्थीहरूलाई विद्यार्थी सफलताका लागि मानसिकता र व्यवहारहरू विकास गर्न र उपलब्धि, उपस्थिति र अनुशासन सुधार गर्नमा मद्दत गर्छन्। विद्यालय परामर्श कार्यक्रममार्फत, विद्यालयका सल्लाहकारहरूले सबै विद्यार्थीका लागि समान शैक्षिक, करियर र सामाजिक/भावनात्मक विकास अवसरहरू सुनिश्चित गर्छन्।

विद्यालयका कार्यक्रमहरू

कार्यक्रम समाप्त हुने समयमा विद्यार्थीहरूलाई तुरुन्तै पिकअप गर्नुपर्छ। यदि विद्यार्थीलाई समयमै पिकअप गरिएन भने, उनीहरूलाई अभिभावक/अभिभावक/चापेरोन बिना अर्को गतिविधिमा उपस्थित हुन अनुमति दिइने छैन। विद्यालय गतिविधिहरू पछि घरमा यातायात उपलब्ध गराउनु अभिभावकको जिम्मेवारी हो।

1. स्कूल पछिका सबै गतिविधिहरू एक विशेषाधिकार हुन्। विद्यार्थीहरू विद्यालयमा सहभागी हुन/उपस्थित हुन अनिवार्य रूपमा उपस्थित हुनुपर्छ।
2. क्रियाकलापको समयमा विद्यालयका सबै नियम र प्रक्रियाहरू लागू हुन्छन्।

विद्यालयको दिउँसोको खाना

विद्यालयमा एउटा क्याफेटेरिया छ जसले प्रत्येक विद्यालय दिनमा विद्यार्थीहरूका लागि तातो, पोषणयुक्त खाजाहरू प्रदान गर्दछ। दिउँसोका लागि घरबाट खाजाहरू ल्याउने विद्यार्थीहरूले क्याफेटेरियामा दूध खरिद गर्न सक्छन्।

आमाबुवाले कम्प्युटरराइज गरिएको नगद दर्ता प्रणालीबाट आफ्नो बच्चाको खाजाका लागि अग्रिम भुक्तानी गर्न सक्नुहुन्छ। आमाबुवाले <https://www.mypaymentsplus.com/welcome> मा रहेको आफ्नो बच्चाका खाँताहरू निरीक्षण गर्न र रकम थप्न सक्नुहुन्छ

विद्यालयको सम्पत्ति

लकरहरू/क्यूबी, पाठ्यपुस्तकहरू र डिस्ट्रिक्टको स्वामित्वमा रहेको प्रविधि (Chromebooks सहित) विद्यालयका सम्पत्ति हुन्। विद्यालयका अधिकारीहरूसँग लकर/क्यूबी वा विद्यालयको अन्य सम्पत्ति अनुपयुक्त रूपमा प्रयोग भइरहेको विश्वास गर्ने कारण छ भने, विद्यालयका कर्मचारीले विद्यार्थीको अनुमतिविना विद्यालयको सम्पत्ति खोजतलाश गर्न सक्नुहुन्छ। लकरहरू/क्यूबीहरू साझा गर्ने विद्यार्थीहरूले एकअर्काको सम्पत्तिको सम्मान गर्नुपर्छ।

विद्यार्थीहरू आफ्ना पाठ्यपुस्तकहरू र डिस्ट्रिक्टको स्वामित्वमा रहेका प्राविधिक यन्त्रहरूका लागि जिम्मेवार छन्। हराएका वा सामान्य प्रयोगभन्दा धेरै क्षति भएका पाठ्यपुस्तक र साहित्यिक पुस्तकहरूको जिम्मेवारी प्रत्येक विद्यार्थीहरूको हुने छ। प्रतिस्थापन लागतहरू र/वा शुल्कहरू सोहीअनुसार निर्धारण गरिने छ।

विद्यार्थीहरूले पुस्तकालयबाट लिएका कुनै पनि सामग्रीका लागि पनि जिम्मेवार हुन्छन्।

विद्यालय र भवनमा रहेका अन्य उपकरणलाई सम्मानपूर्वक प्रयोग गर्नुपर्छ। पर्खाल, ढोका वा अन्य सतहहरूमा क्षति भएमा र दाग लागेमा सहन गरिने छैन।

विद्यालयको समय तालिका

सामान्य दिन र दुई घण्टा ढिला हुने दिनमा विद्यालय दिनहुँ खुल्ने र छुट्टी हुने समयबारे जानकारीका लागि हाम्रो विद्यालय वा डिस्ट्रिक्टको वेबसाइटमा हेर्नुहोस्।

खोजहरू (O.R.C. 3313.20)

विद्यालयका अधिकारीहरूलाई आफ्नो हेरचाहमा रहेका विद्यार्थीहरूको सुरक्षा र कल्याणको रक्षा गर्ने जिम्मेवारी दिइएको छ। उक्त जिम्मेवारीबाट मुक्त भएपछि, विद्यालयका अधिकारीहरूले कानून वा विद्यालयका नियमहरूको उल्लङ्घनको प्रमाण पत्ता लगाउन खोजतलाश गर्न आवश्यक छ भन्ने यथोचित रूपमा शंका लागेको बेला विद्यार्थीको सहमतिमा वा सहमतिविना डिस्ट्रिक्टको स्वामित्वमा रहेका कुनै पनि प्रविधिसहित विद्यार्थी वा विद्यार्थीको सम्पत्ति खोजतलाश गर्न सक्नुहुन्छ। खोजतलाशको दायरा आरोपित उल्लङ्घनको गम्भीरता र विद्यार्थीको उमेरअनुसार नियन्त्रण गरिने छ। स्वामित्व निर्धारण गर्न र वस्तु वा यसका सामग्रीहरू खतरनाक छैनन् भनी पृष्टि गर्नेका लागि कुनै पनि अपरिचित सामानको खोजतलाश गरिने छ। कृपया थप विवरणहरूका लागि बोर्ड नीति हेर्नुहोस्। खोज समयमा फेला परेका कुनै पनि वस्तुहरूलाई प्रमाणको रूपमा प्रयोग गरिने छ।

तपाईंको बच्चालाई लैजानका लागि विद्यालयमा आउने आगन्तुकहरूलाई साइन इन गराउने

कुनै पनि विद्यालयमा आउनुहुने सबै आगन्तुक सुरुमा कार्यालयमा गई साइन इन गर्नुपर्छ। विद्यालय समयमा सौधै कक्षाकोठा, खाजाघर वा खेल मैदानमा नजानुहोस्। सम्पूर्ण विद्यार्थीको सुरक्षाका लागि यसो गरिन्छ। तपाईंले आफ्नो बच्चालाई लैजान आवश्यक भएमा, तपाईंले आफ्नो बच्चालाई साइन आउट गर्नका लागि उपयुक्त पहिचानका साथ कार्यालयमा आउनुपर्छ र कार्यालयका कर्मचारीहरूले तपाईंको बच्चालाई तपाईं भएको ठाउँमा ल्याउने बेलासम्म प्रतीक्षा गर्नुपर्छ। तपाईंको बच्चालाई आमाबुवा/अभिभावकबाहेक अरु कसैले लैजाने भएमा, तपाईंको विद्यार्थीलाई लैजाने व्यक्ति/सम्बन्ध/समय पहिचान गरेर कार्यालयमा एउटा लिखित नोट पठाउनुपर्छ। ढिलो आउने सबै विद्यार्थी कक्षामा फर्कनुअघि साइन इन गर्न र कार्यालय पास लिनका लागि पहिले कार्यालयमा उपस्थित हुनुपर्छ।

विद्यार्थीहरूका लागि सामाजिक सञ्जाल

सामाजिक सञ्जाल धेरै उद्देश्यहरूका लागि उपयोगी भए तापनि, संघीय र/वा राज्यको कानून, बोर्ड नीति र विद्यालय नियमहरूमा उल्लिखित विद्यालयमा विद्यार्थीहरूबाट अपेक्षित व्यवहारअनुरूप सम्मानको वातावरण

कायम गर्न सावधानी अपनाउनुपर्छ। सामाजिक सञ्जाललाई कुनै पनि अनलाइन प्रकाशन वा उपस्थितिको रूपमा परिभाषित गरिएको छ जसले अन्तिम प्रयोगकर्ताहरूलाई इन्टरनेटमा सामग्रीभित्र वा वरपर बहु-दिशात्मक कुराकानीहरूमा संलग्न हुन अनुमति दिन्छ। विद्यार्थीहरूले अनलाइनमा प्रकाशित गरेको सामग्रीका लागि उनीहरू व्यक्तिगत रूपमा जिम्मेवारी हुन्छन्। डिजिटल सामग्री स्थायी रूपमा रहने हुनाले, तपाईंले प्रकाशित गर्नुभएको कुनै पनि कुरा लामो समयसम्म सार्वजनिक हुने छ। अनलाइन सामग्री पोस्ट गर्दा सामान्य ज्ञान प्रयोग गर्नुहोस् र विद्यार्थी नैतिकता लागि सामाजिक सञ्जालको पालना गर्नुहोस्। विद्यार्थीहरूका लागि सामाजिक सञ्जाल नीति कक्षाकोठामा सामाजिक सञ्जालको प्रयोग गर्दा पनि लागू हुन्छ। कक्षाको असाइनमेन्ट वा अन्य विद्यालय गतिविधिहरूको संयोजनमा सामाजिक सञ्जाल प्रयोग गर्दा विद्यालयमा विद्यार्थीको आचरणलाई नियन्त्रित गर्ने समान नियम तथा नीतिहरू सामाजिक सञ्जाल गतिविधिमा लागू हुन्छन्। शैक्षिक प्रक्रियामा हस्तक्षेप गर्ने वा विद्यालय वातावरणभित्र अवरोध सिर्जना गर्ने कुनै पनि सामाजिक सञ्जाल पोस्ट विद्यालय अनुशासनमा परिणत हुन सक्छ।

कृपया बोर्ड नीति 7540.03A सामाजिक सञ्जाल नीति (विद्यार्थीहरू) हेर्नुहोस्

विद्यार्थी योजनाकारहरू (तेस्रो/चौथो ग्रेडका विद्यार्थीहरू मात्र)

इलिमेन्टरी स्कूलका विद्यार्थीहरूले विद्यार्थी योजनाकार प्राप्त गर्न सक्छन्। आफ्ना विद्यार्थी योजनाकारहरू गुमाउने विद्यार्थीहरूले उपलब्ध भएमा प्रतिस्थापन खरिद गरोस् भन्ने अपेक्षा गरिन्छ।

निगरानी क्यामेराहरू

विद्यालयका क्षेत्रहरूमा रहेका विभिन्न स्थानमा निगरानी क्यामेराहरू जडान गरिएका छन्। विद्यार्थीहरूलाई जुनसुकै समयमा रेकर्ड गर्न सकिन्छ। कृपया भिडियो र इलेक्ट्रोनिक निगरानीबारे थप मार्गनिर्देशनहरूका लागि डिस्ट्रिक्टको वेबसाइटमा रहेको बोर्ड नीति 7440.01 हेर्नुहोस्।

शीर्षक IX र खण्ड 504 (BP 2260, 2260 AG, BP 5517, BP 2266, BP 5517 AG, BP 2266 AG)

तपाईंलाई आफूमाथि भेदभाव भएको जस्तो लागेमा, भवन प्रबन्धकलाई सूचित गर्नुहोस्। त्यसपछि, सन्तुष्ट नभएमा डिस्ट्रिक्टको शीर्षक IX र/वा खण्ड 504 संयोजकलाई उजुरी पठाइनुपर्छ, जसलाई 614-833-2110 वा 90 N. East Street, Pickerington, Ohio मा सम्पर्क गर्न सकिन्छ। यस स्तरमा सन्तोषजनक रूपमा व्यवस्थित नभएमा, डिस्ट्रिक्टको शीर्षक IX अनुपालन अधिकारी(हरू) सँग उजुरी दायर गर्न सकिन्छ, जसले डिस्ट्रिक्टको अन्तिम मध्यस्थको रूपमा काम गर्ने छन्। कृपया थप मार्गदर्शनका लागि भेदभावसम्बन्धी डिस्ट्रिक्टका नीतिहरू हेर्नुहोस्।

पिकरिङ्टन स्कूलसमा स्वयंसेवा गर्ने

पिकरिङ्टन स्कूलसभित्र स्वयंसेवा गर्ने सबै व्यक्तिले स्वयंसेवक आवेदन पेश गर्नुपर्छ र स्वयंसेवक आचार-संहिता फाराममा हस्ताक्षर गर्नुपर्छ। यी फारामहरू हाम्रा सबै विद्यालयका कार्यालयहरू र डिस्ट्रिक्टको वेबसाइटमा उपलब्ध छन्। नियमित रूपमा बालबालिकाहरूमा असुरक्षित पहुँच राख्ने सबै स्वयंसेवक (नयाँ र हालको दुवै) को पृष्ठभूमि जाँच गरिनुपर्छ।

कृपया अतिरिक्त विवरणहरूका लागि बोर्ड नीति 9150: विद्यालय आगन्तुक र प्रशासनिक मार्गदर्शन 9150 AG: विद्यालय आगन्तुकहरू हेर्नुहोस्।

विद्यालयबाट फर्काउने (BP 5130 र 5130 AG)

कृपया बच्चालाई विद्यालयबाट फर्काउनुअघि विद्यालयको कार्यालयमा सूचित गर्नुहोस्। कार्यालयको कर्मचारीले पालना गर्नु पर्ने कार्यविधिहरूका बारेमा व्याख्या गर्नु हुने छ।

उपस्थिति नीति

हामी हाम्रा विद्यार्थीहरूले हामीले प्रस्ताव गर्ने शैक्षिक कार्यक्रमबाट अधिकतम लाभ लिनु पर्ने छ भने विद्यालयमा नियमित, समयनिष्ठ उपस्थिति महत्वपूर्ण छ भन्ने कुरामा विश्वास गर्छौं। विद्यालयको सफलता प्रत्यक्ष रूपमा उपस्थितिका बानीहरूसँग सम्बन्धित छन् र राम्रो उपस्थितिको नियमित ढाँचा विकास गर्नु भावी सफलताका लागि महत्वपूर्ण हुन्छ।

विद्यालयमा विद्यार्थीको उपस्थिति तथा अनुपस्थितिका सम्बन्धमा हाम्रा शिक्षा बोर्ड नीतिहरूले दुवै ओहायो प्रशासनिक संहिता र संघीय बेपता बाल ऐनको सबै कानून तथा नियमनको पालना गर्छन्। साथै, हाम्रा स्थानीय नीति तथा कानूनका यी भागहरूले विद्यालयमा तपाईंको बच्चाको उपस्थितिका प्रत्येक पक्षलाई देखाउँछन्।

सबैभन्दा पहिले, आफ्ना बालबालिका नियमित रूपमा विद्यालयमा उपस्थित हुन्छन् भनी सुनिश्चित गर्नु आमाबुवाको जिम्मेवारी हो। साथै, विद्यार्थी कुनै पनि कारणवश विद्यालयमा अनुपस्थित भएको अवस्थामा विद्यालयलाई सूचित गर्ने जिम्मेवारी हुन्छ। हाम्रो इलिमेन्टरी र मिडल स्कूल उपस्थिति कार्यक्रमसँग सम्बन्धित विशेष नीतिहरू तल व्याख्या गरिएका छन्। प्रश्नहरू भएमा तपाईंको विद्यालयको कार्यालयमा सम्बोधन गर्नुपर्छ।

अनुपस्थिति

कुनै बच्चा विद्यालयमा अनुपस्थित हुँदा वा ढिलो आउँदा, आमाबुवाले अनुपस्थित हुने दिन बिहानको 10:00 बजेसम्म विद्यालयमा सूचित गर्नुपर्छ। एन्सरिड (जवाफ दिने) मेसिन विद्यार्थीको अनुपस्थिति वा ढिलाइबारे रिपोर्ट गर्नका लागि दिनको 24 घण्टा उपलब्ध छ। विद्यालय कार्यालयका कर्मचारीलाई अनुपस्थितिबारे सूचित गरिएको छैन भने, हामीले घरमा वा आमाबुवाको कार्यस्थलमा टेलिफोन कल गर्ने छौं।

विद्यालयका अनुपस्थितिहरूलाई क्षमायोग्य वा अक्षम्यको रूपमा वर्गीकरण गरिन्छ। विद्यार्थीहरूलाई छुटेको कामका लागि क्रेडिट बनाउन र प्राप्त गर्न अनुमति दिइने छ। ओहायो राज्यले हामीलाई निम्न कारणहरूका लागि बच्चाको अनुपस्थितिलाई क्षमा दिन अनुमति दिन्छ:

- A बिरामी भएमा (चिकित्सकको क्षमा आवश्यक पर्न सक्छ)
- B नजिकको परिवार सदस्य बिरामी भएमा, जसका लागि बच्चा उपस्थित हुन जरूरी छ
- C नातेदारको मृत्यु भएमा (3 दिनसम्म सीमित)
- D आफ्नो धार्मिक विश्वासअनुरूप धार्मिक बिदाहरूको अवलोकन गर्नु परेमा (अनुपस्थित भएको कम्तीमा एक दिनअघि सूचना पेश गर्नुपर्छ।)
- E चिकित्सा तथा दन्त चिकित्सासम्बन्धी अपोइन्मेन्ट भएमा

(सामान्यतया आंशिक दिन)

- F सङ्क्रामक रोगका लागि क्वारेन्टाइन बस्नु परेमा (चिकित्सा पेशेवरद्वारा प्रमाणित गरिएअनुसार)
- G कलेज भ्रमण गर्नु परेमा (तीन स्वीकृत दिन दिइन्छ / यसका लागि पूर्व-स्वीकृति फाराम पूरा गर्नुपर्छ)
- H आपतकालीन परिस्थितिहरू आई परेमा (उदाहरणका लागि, अदालतमा उपस्थित हुन, जसका लागि सामाजिक सेवा एजेन्सीसँग बैठक बस्न आवश्यक छ, विद्यार्थी आमाबुवासँग यात्रा गर्न आवश्यक छ।)

- I. पालनपोषण स्याहारमा विद्यार्थीको नियोजन वा पालनपोषण स्याहार नियोजनमा भएका परिवर्तनहरू वा उनीहरूको पालनपोषण स्याहार स्थितिका सम्बन्धमा कुनै पनि अदालती कारबाहीका कारण अनुपस्थित भएमा
- J. घरबारविहीनताबाट प्रभावित परिस्थितिहरूका कारण अनुपस्थित भएमा

अन्य सबै अनुपस्थितिलाई अक्षम्य अनुपस्थितिको रूपमा गणना गरिने छ। अत्यधिक मात्रामा अनुपस्थित भएमा विद्यालयबाट फोन कल, लिखित सूचना आउन सक्छ वा डिस्ट्रिक्ट अटेन्डन्स/ट्रुन्ट अधिकारीलाई सूचित गर्न सकिन्छ। साथै, बिरामीका कारण थप अनुपस्थिति भएमा बच्चालाई निड्स मेडिकल एक्सक्यूज (Needs Medical Excuse) स्थितिमा राख्न सकिन्छ। N.M.E. प्रतिबन्धहरूमा राखिएका विद्यार्थीहरूले क्षमायोग्य अनुपस्थितिका लागि आफ्नो चिकित्सकबाट प्राप्त नोट देखाउनुपर्छ। यो चिकित्सा नोट भएन भने अनुपस्थिति अक्षम्य रहने छ।

चाँडो छुट्टी हुनेसम्बन्धी नीति

विद्यार्थी विद्यालयमा पुगिसकेपछि, उनीहरूले पूरा दिन वा विद्यार्थीलाई छुट्टी नदिँदासम्म विद्यालयमै बस्ने अपेक्षा गरिन्छ। विद्यालयको समयावधिमा विद्यालयको सम्पत्तिबाट बाहिर निस्कने प्रत्येक विद्यार्थीले आमाबुवा वा अभिभावकबाट लिखित सञ्चार ल्याउनु पर्ने हुन्छ। कृपया सुरक्षा उद्देश्यहरूका लागि विद्यार्थीहरूलाई नियमित विद्यालय दिनको अवधिमा आयोजित विद्यालय कार्यक्रमहरू सकिएपछि आमाबुवासँगै जानका लागि छुट्टी दिइने छैन भन्ने कुरा ध्यानमा राख्नुहोस्। आफ्ना बालबालिकालाई विद्यालयबाट चाँडै लैजान चाहने आमाबुवाले नियमित साइन् आउट कार्यविधिहरूको पालना गर्नुपर्छ। चाँडै निस्कने कुनै पनि विद्यार्थीलाई उक्त दिन बाँकी बचेको समयमा अनुपस्थित भएको रूपमा गिन्ती गरिने छ।

बिदा:

वार्षिक विद्यालय पात्रोमा बिदाका दिनहरू उल्लेख गरिन्छ। बोर्डले यस समयावधिमा परिवारहरूले आफ्ना बिदाहरूको योजना बनाउन सम्भव भएका सबै कुराहरू गर्नु भन्ने अपेक्षा राख्छ। यो सम्भव नभएमा, कार्यालयबाट अग्रिम रूपमा व्यवस्थाहरू मिलाउनुपर्छ। छुटेका सबै काम पूरा गरी विद्यालय फर्किएको दिन बुझाउनुपर्छ। स्थापित परीक्षण अवधिमा बिदाहरूको तालिका बनाउन कडा रूपमा निरूत्साहित गरिन्छ। बिदाहरू अक्षम्य अनुपस्थितिहरू हुन्।

लामो समयसम्म देशबाहिर रहने विद्यार्थीलाई डिस्ट्रिक्टबाट निकालिने छ। उनीहरू पिकरिड्टनमा फर्किएपछि, उनीहरूले पिकरिड्टन स्कूलसमा पुनः नामाङ्कन गर्न र आफ्नो शिक्षा जारी राख्नका लागि स्वागत केन्द्रको निवास प्रमाण उपलब्ध गराउन आवश्यक पर्ने छ।

कृपया सधैं अनुपस्थित हुने, ढिलो आउने, पहिले नै योजना बनाएर अनुपस्थित हुने र अनुपस्थित हुने कार्यलाई सम्बोधन गर्ने प्रक्रियाहरूका बारेमा जानकारीका लागि उपस्थितिको नीति **5200** हेर्नुहोस्।

बस यातायात

बसहरूमा विद्यार्थीको आचरण

सार्वजनिक रूपमा वित्त व्यवस्था गरिएको यातायात पिकरिड्टन शिक्षा बोर्डको निर्देशनअन्तर्गत उपलब्ध गराइएको सेवा हो, जसलाई विद्यार्थीहरूले विशेषाधिकारको रूपमा लिनुपर्छ। विद्यालय बसहरूमा यात्रा गर्ने व्यक्तिहरूले राम्रा यात्रुहरूको रूपमा व्यवहार गर्नु भन्ने अपेक्षा गरिन्छ। विद्यालय बसहरूमा यात्रा गर्ने सबै विद्यार्थीले विद्यालयमा जाँदा र विद्यालयबाट फर्किँदा वा विशेष यात्राहरूमा हुँदा यी नियमहरूको पालना गर्नुपर्छ।

विद्यार्थीका नियमनहरू

सुपरिटेन्डेन्टको डिजाइनीलाई विद्यार्थीका लागि यातायात अस्वीकार गर्न पाउने अधिकार छ। विद्यार्थीलाई अभिप्रेरित निलम्बनको लिखित सूचना दिनुपर्छ। विद्यार्थीले निलम्बन हुनुअघि सुपरिटेन्डेन्ट वा सुपरिटेन्डेन्टको डिजाइनीसमक्ष अनौपचारिक रूपमा उपस्थित हुने अवसर पाउने छन्। विद्यार्थीहरूलाई अन्य अनुशासनका लागि पनि बसबाट अपतकालीन रूपमा निकाल्न सकिन्छ। आपतकालीन रूपमा निकालिएको खण्डमा, प्रारम्भिक रूपमा निकालिएको तीन (3) विद्यालय दिनभित्र सुनुवाई आयोजना गरिने छ। सूचनामा निकाल्नुका कारणहरू पनि समावेश गरिने छन्। विद्यार्थीहरूलाई एक (1) वर्षसम्म निलम्बित गर्न सकिन्छ।

1. आमाबुवा आफ्नो विद्यार्थीलाई विद्यालयबाट लैजानुअघि र ल्याइसकेपछि उनीहरूको सुरक्षाका लागि जिम्मेवार हुन्छन्।
2. विद्यार्थीहरू बस आउने समयभन्दा पाँच (5) मिनेट अगाडि निर्दिष्ट गरिएको बस बिसौनीमा आउनुपर्छ। साँझको समयमा विद्यालयबाट छुट्टी भएपछि, विद्यार्थीहरूसँग आफ्नो निर्दिष्ट बसमा चढ्न पर्याप्त समय हुन्छ। बस चालकहरूले निस्कनका लागि बाटो खाली छ भनी जानकारी गराएपछि उनीहरूलाई बसका ढोकाहरू बन्द गर्न निर्देशन दिइन्छ।
3. विद्यार्थीहरूले बसको अगाडिबाट (मात्र) लगभग दस (10) फिट पार गर्नुपर्छ। सडक पार गर्ने क्रममा विद्यार्थीहरूले सवारी चालकको हातका सङ्केतहरूको पालना गर्नुपर्छ।
4. बसमा चढ्ने क्रममा विद्यार्थीहरू सीधै उपलब्ध वा निर्दिष्ट सिटमा बस्नुपर्छ ताकि बसले सुरक्षित तरिकाले गति पुनः सुरु गर्न सकछ।
5. विद्यार्थीहरू जाँहिले पनि सिटहरूको अगाडिको हिँड्ने ठाउँ र बाहिरिने ठाउँ खाली राखेर सिटमा बस्नुपर्छ। विद्यार्थीहरू एउटा सिटबाट अर्को सिटमा सर्नुहुँदैन।
6. सिटमा उभिनु वा पछाडिको सिटमा बस्नुहुँदैन।
7. अनाधिकृत छुन वा हिकोउने, ट्रिपिड र थुक्ने, वा विद्यार्थी वा बस चालक वा अन्य कुनै व्यक्तिलाई शारीरिक धम्की दिने, अनुमति दिइने छैन र सामान्यतया कम्तिमा तीन (3) दिनको लागि निलम्बन हुनेछ।
8. विद्यार्थीहरूले बस चालक, बस मनिटर, अन्य विद्यार्थी, विद्यालय कर्मचारी वा वयस्कप्रति अपमानजनक, अश्लील, अनादार वा आपत्तिजनक भाषा, इशारा वा सङ्केतहरूको प्रयोग गर्नुहुँदैन।
9. विद्यार्थीहरूलाई चुरोट, सिगर, क्लोभ चुरोट, चपाउने सूती, स्नफ र अन्य कुनै पनि प्रकारका सुतीजन्य पदार्थ सेवन गर्न, अन्यथा प्रयोग गर्न, राख्न, खरिद गर्न, बिक्री गर्न, बिक्री गर्ने प्रयास गर्न, वितरण गर्न वा जलाउन अनुमति दिइँदैन। ओहायो कानूनले विद्यार्थीहरूलाई स्कूल डिस्ट्रिक्टको नियन्त्रणमा रहेका कुनै पनि क्षेत्रमा वा उक्त डिस्ट्रिक्टका कुनै पनि विद्यालयको निगरानीमा रहेका कुनै पनि क्रियाकलापमा धूम्रपान गर्न र/वा सुतीजन्य पदार्थको प्रयोग गर्न र/वा राख्नबाट निषेध गर्छ।
10. विद्यार्थीहरूलाई सलाई वा चुरोट जलाउने लाइटरहरू प्रयोग गर्न अनुमति दिइँदैन। विद्यार्थीले कुनै पनि विद्यालय बसको कुनै पनि भाग वा त्यहाँ रहेका वस्तु वा अन्य व्यक्ति वा पिकरिड्टन विद्यालयहरूका

- अन्य कुनै पनि सम्पत्ति जलाउने वा जलाउने प्रयास गर्नुहुँदैन।
11. बसमा चिकित्सा कारणहरूका लागि आवश्यक भएको अवस्थामा बाहेक अन्य कुनै पनि समयमा खान, पिउन र गम चपाउन अनुमति दिइँदैन।
 12. विद्यार्थीहरू निर्दिष्ट बसहरूमा मात्र यात्रा गर्ने छन् र प्रशासकको पूर्व स्वीकृतिविना निर्दिष्ट बस बिसौनीबाहेक अन्य ठाउँमा झर्न अनुमति दिइँदैन।
 13. बसमा वा झ्यालबाहिर फोहोर फ्याँक्न वा बसमा कुनै पनि कुरा फ्याँक्न निषेधित छ र यसको परिणाम स्वरूप बसबाट निलम्बन गरिने छ।
 14. विद्यार्थीहरूले आफ्नो शरीरका सबै अङ्ग बसभित्रै राख्नु पर्ने छ।
 15. विद्यार्थीहरूलाई कुनै पनि समयमा आपतकालीन ढोका वा झ्यालहरूमा छेडछाड गर्न अनुमति दिइँदैन। त्यसो गरेको खण्डमा निलम्बन गरिने छ।
 16. बसमा सिटहरू काट्ने, प्वालहरू पार्ने, आदि जस्ता तोडफोड गर्न अनुमति दिइने छैन। आफ्ना बालबालिकाले गरेका कुनै पनि क्षतिका लागि आमाबुवा आर्थिक रूपमा जिम्मेवार हुने छन्।
 17. विद्यार्थीहरूले पहिलो पटक दिइएका बस चालकका निर्देशनहरू फेरि भन्न आवश्यक नपर्ने गरी सही रूपमा पालना गर्नुपर्छ। विद्यार्थीहरू विद्यालयका कुनै पनि कर्मचारी वा बस चालकका उपयुक्त अनुरोध वा निर्देशनहरूको अनुपालना गर्न असफल भएमा त्यसलाई आज्ञापालन नगरेको रूपमा लिइने छ। बस भनेको कक्षाकोठाको विस्तार हो जहाँ समान व्यवहारको अपेक्षा राखिन्छ।
 18. बसले ड्र्याकहरू पार नगर्दासम्म सबै रेलमार्ग क्रसिडहरू र बस चालकद्वारा निर्दिष्ट गरिएका अन्य खतरनाक स्थानहरू पूर्ण रूपमा शान्ति कायम राख्नुपर्छ।
 19. थुक्न पाइँदैन।
 20. राज्य वा संघीय असक्षमता कानूनहरूद्वारा आवश्यक भएको अवस्थामा बाहेक, कुनै पनि साइजका जनावरहरूलाई विद्यालयको बसमा चढाइने छैन।
 21. विद्यार्थीलाई खतरनाक हतियार, खतरनाक औजार वा "उस्तै देखिने" नक्कली हतियार वा औजार राख्न, प्रसारण गर्न वा लुकाउन अनुमति छैन। उस्तै देखिने हतियारहरूमा कुनै उचित व्यक्तिले बन्दुक, गोला-बारूद, विस्फोटक पदार्थ, पटेका, चक्कुहरू वा मेस जस्ता हतियार वा खतरनाक औजार मान्न सक्ने परिस्थितिहरूमा स्टार्टर पेस्तोल, स्टन गन वा कुनै पनि वस्तु समावेश हुन सक्छन् तर यतिमा मात्र सीमित छैनन्।
 22. विद्यार्थीलाई नशाजन्य औषधि, अन्य अवैध औषधि, लागू पदार्थका सामग्री, मादक पेय पदार्थ, नक्कली नियन्त्रित पदार्थहरू वा "उस्तै देखिने" नियन्त्रित पदार्थहरू राख्ने, माग्ने, प्रयोग गर्ने, लुकाउने, बिक्री गर्ने, बिक्री गर्नका लागि प्रस्ताव गर्ने, त्यसको नशामा रहने, उपभोगको प्रमाण देखाउने, आपूर्ति गर्ने वा प्रसारण गर्ने अनुमति छैन। उस्तै-देखिने नियन्त्रित पदार्थमा कुनै उचित व्यक्तिले पदार्थको आकार, साइज, रङ, चिन्ह, लेबलिङ, प्याकेजिङ, वितरण वा बिक्री गरिएको वा बिक्री गर्नका लागि प्रस्ताव गरिएको मूल्यको समानताका कारण नियन्त्रित पदार्थ हो भनी विश्वास गर्ने कुनै पनि वस्तु समावेश हुन सक्छन् तर यतिमा मात्र सीमित छैनन्। धारण सामग्रीहरूमा विद्यार्थी आफैँले राखेका कुराहरू वा पर्स, वालेट, लकर, डेस्कमा वा विद्यालयको सम्पत्तिमा रहेको सवारी साधनमा वा विद्यालय उद्देश्यहरूका लागि प्रयोग हुने सवारी साधनमा राखेका कुराहरू समावेश हुन्छन् तर यतिमा मात्र सीमित छैनन्। गैर-मदिराजन्य बियर, स्टेरोइड, सुर्तीजन्य पदार्थ, इ-सिगरेट/भेपराइजर र लागू पदार्थका सामग्री जस्ता नियन्त्रित पदार्थको काम गर्ने कुनै पनि पदार्थ निषेधित छन्।
 23. बसको सुरक्षित सञ्चालन सुनिश्चित गर्न बसमा हुँदा सधैं होहल्ला कम गर्नुपर्छ।
 24. एक ट्रिपका लागि छुट्टै बसमा यात्रा गर्न चाहने विद्यार्थीसँग आमाबुवा र भवन प्रबन्धक/डिजाइनीले हस्ताक्षर गर्नुभएको नोट हुनुपर्छ। यो आपतकालीन समयका लागि मात्र गरिने छ, सुविधाका लागि होइन।
 25. विद्यार्थीले आफ्नो काखमा राख्न मिल्ने वस्तुहरू मात्र बसमा ल्याउन सक्छन्। कुनै पनि विद्यालय बसमा शीशाका भाँडा वा एरिसोलका केनहरू ल्याउन पाइने छैन। बसमा बेलुन, ल्याक्रोस स्टिक, हक्की स्टिक, बास्केटबल र स्केटबोर्डहरू ल्याउन अनुमति छैन। बेसबल ब्याट, टेनिस र्याकेट र उपकरण

उपयुक्त झोलामा हालेर/ढाकेर ल्याउन अनुमति दिइन्छ।

26. विद्यार्थीहरूले विद्यालयको बसमा ताररहित सञ्चार यन्त्रहरू (WCDs) ल्याउन सक्छन्। विद्यार्थीले विद्यालयको बसमा हुँदा WCDs प्रयोग गर्न सक्छन्। तसर्थ, असुरक्षित वातावरण सिर्जना गर्ने विचलित गर्ने व्यवहार सहन गरिने छैन। सवारी चालक वा डिस्ट्रिक्ट कर्मचारी सदस्य (उदाहरणका लागि, शिक्षक, क्रियाकलाप प्रायोजक, सल्लाहकार, कोच) सँग कुनै पनि विद्यार्थीलाई उनीहरूको यन्त्र बन्द गर्न भन्न पाउने अधिकार हुन्छ।
विद्यार्थीहरूलाई स्पष्ट पूर्व सूचना र सहमतिविना कुनै पनि विद्यार्थी, कर्मचारी सदस्य वा अन्य व्यक्तिका शब्दहरू (जस्तै, अडियो) र/वा छविहरू (जस्तै, तस्वीरहरू/भिडियोहरू) क्याप्चर गर्न, रेकर्ड गर्न वा प्रसारण गर्नका लागि WCDs को प्रयोग गर्नबाट निषेधित गरिएको छ। यसको अनुपालन नगरेमा परिणाम स्वरूप बसबाट निलम्बन गर्न सकिने छ।
27. विद्यार्थीहरूले विद्यार्थी आचार-संहिताका सबै प्रावधान र आवश्यकताको पालना गर्नुपर्छ। दुर्व्यवहार पर्ची दिइएका विद्यार्थीहरूले अर्को पटक बस चढ्दा पर्चीमा हस्ताक्षर गरी आफ्नो बस चालकलाई फिर्ता गर्नुपर्छ। यस्तो गर्न असफल भएमा हस्ताक्षर गरिएको दुर्व्यवहार पर्ची फिर्ता नगर्दासम्म बस निलम्बन हुन सक्छ।

ग्रेड K-6 का विद्यार्थी आचार-संहिता

यो संहिताले ओहायो कानूनको उचित प्रक्रियाका आवश्यकताहरू पालना गर्छ। सामान्यतया, यसले विद्यार्थीलाई विद्यालयबाट निलम्बित र/वा बहिष्कृत गराउन सक्ने अपराधहरूको रूपरेखा तयार गर्छ। विद्यार्थीहरू संहिताका नियम तथा नियमनहरू जान्नका लागि जिम्मेवार हुन्छन्। तपाईंसँग विद्यालय विद्यार्थी आचार-संहिता नीतिबारे प्रश्नहरू वा सरोकारहरू भएमा, कृपया कुनै पनि भवन प्रबन्धक/पदनामितलाई सम्पर्क गर्नुहोस्।

सम्पूर्ण विभिन्न प्रकारका अनुशासनात्मक उल्लङ्घनहरू सूचीबद्ध गर्न वा वर्गीकृत गर्न असम्भव छ; तसर्थ, प्रशासनसँग मुद्दाको तथ्याङ्कअनुसार अनुशासन व्यवस्थापन गर्ने अधिकार हुन्छ।

प्रशासनले अनुशासन वा उपस्थिति समस्याहरूसँग सम्बन्धित सबै आवश्यक जानकारीका बारेमा आमाबुवासँग सञ्चार गर्ने हरेक प्रयास गर्ने छ। आमाबुवा र अभिभावकले सहायताका लागि उनीहरूलाई कल गर्न स्वतन्त्र महसुस गर्नुपर्छ।

अनुशासनका मार्गनिर्देशनहरू जे भएपनि, विद्यार्थीलाई कुनै पनि समयमा विद्यार्थी आचार-संहिताको उल्लङ्घन गरेको कारणले विद्यालयबाट निलम्बन, निष्कासन र/वा बहिष्कार गर्न सकिन्छ र/वा तल सूचीबद्ध गरिएका एक वा सोभन्दा बढी कार्य गरेमा अन्य अनुशासनात्मक कारबाही गर्न सकिन्छ।

यी अनुशासन नियमनहरू विद्यालय सत्रमा; विद्यालयद्वारा प्रायोजित क्रियाकलापहरूमा; विद्यालय परिसरहरूमा; कुनै पनि प्रतियोगिता, अतिरिक्त पाठ्यक्रम क्रियाकलाप वा विद्यालयमा वा शिक्षा बोर्डको स्वामित्व वा नियन्त्रणमा रहेका सम्पत्तिमा अवस्थित नभएका कुनै अन्य विद्यालय कार्यक्रम वा क्रियाकलापमा; विद्यालयद्वारा प्रयोग नियन्त्रित, सुनियोजित वा व्यवस्थित गरिएको कुनै पनि सवारी साधनमा; विद्यार्थी स्कूल डिस्ट्रिक्टको परिसरभन्दा बाहिरको संस्थागत अधिकारभित्र हुँदा वा विद्यार्थी शिक्षा बोर्ड वा विद्यालय कर्मचारीको अधिकारको अधीनमा भएको कुनै पनि समयमा प्रदर्शन गर्ने व्यवहारमा लागू हुन्छन्।

निलम्बन (विद्यालयभित्र हुने अध्ययनबाहेक), बहिष्करण वा निष्कासनको समयावधिमा, विद्यार्थीका आमाबुवा, अभिभावक वा संरक्षक विद्यार्थीका लागि जिम्मेवार हुनुहुन्छ। विद्यालयबाट निलम्बन, निष्कासन वा निकालिएपछि, विद्यार्थीहरूलाई पाठ्यक्रम वा अतिरिक्त पाठ्यक्रम क्रियाकलापहरूमा उपस्थित हुने वा विद्यालयका अधिकारीहरूसँग पूर्व अपोइन्टमेन्ट निर्धारण नगर्दासम्म अन्य कुनै पनि कारणका लागि विद्यालय

परिसरहरूमा उपस्थित हुने अनुमति छैन।

विद्यार्थी आचार-संहिता र सम्बन्धित बोर्ड नीतिहरूको प्रतिलिपि विद्यार्थी र आमाबुवाको अनुरोधमा कार्यालयमा उपलब्ध गराइन्छ। विद्यार्थी आचार-संहिता विद्यालय वर्षको अवधिमा परिवर्तन हुन सक्छ। कृपया हालका नीतिहरूका लागि कार्यालयको पोस्टिङमा हेर्नुहोस्। अनुशासनात्मक कारबाहीले शिक्षा बोर्डद्वारा स्वीकृत विद्यार्थी आचार-संहिताको पालना गर्ने छ।

अनुशासनात्मक कारबाही

विद्यार्थीले दुर्व्यवहार गरेको अवस्थामा, निम्नमध्ये एक वा सोभन्दा बढी कारबाही गर्न सकिन्छ वा विद्यालय प्रशासनले उपयुक्त ठानेअनुसार अन्य अनुशासन लागू गर्न सकिन्छ। तल सूचीबद्ध विकल्पहरूको निर्धारण भवन प्रशासकद्वारा गरिने छ। निम्न कार्यवाही सूची असाइनमेन्टको अर्डरसँग विशिष्ट छैन।

कन्फेरेन्स: विद्यार्थी(हरू), आमाबुवाहरू, शिक्षकहरू, परामर्शदाता, भवन प्रबन्धक र सहायक भवन प्रबन्धकको कुनै पनि संयोजन संलग्न हुने कन्फेरेन्स।

विश्राम गुम्ने/लन्च कैद: विद्यार्थीहरूले विश्राम समय गुमाउन सक्छन्। गुमेको समयको मात्रा विद्यालय प्रशासनले निर्धारण गर्ने छ।

नजरबन्द: विद्यालय समय सुरुअघि वा सकिएपछि तीस (30) मिनेटको अवधि। नजरबन्दको कार्य दुई विद्यालय दिनभित्र पूरा गरिनुपर्छ। यदि पूरा नगरेमा, विद्यार्थीलाई दोस्रो नजरबन्दमा राख्न सकिने छ। उक्त नजरबन्दको कार्य पूरा गर्न असफल भएमा अन्य सुधारात्मक उपायहरू गरिने छ।

कार्यालय विश्राम: विद्यार्थीहरूलाई कार्यालय वा अन्य निर्दिष्ट क्षेत्रमा समय बिताउन तोक्न सकिन्छ।

आकस्मिक रूपमा निकाल्ने: विद्यार्थीहरूलाई बोर्ड नीति र ORC बमोजिम कक्षा/विद्यालयबाट निकाल्न सकिन्छ।

विद्यालयभित्र हुने अध्ययन: अपराधको प्रकृतिमा निर्भर रहेर विद्यार्थी आचार-संहिताको संरचनामा विद्यालयभित्र हुने अध्ययन प्रयोग गरिने छ। विद्यालयभित्र हुने अध्ययनका लागि तोकिएका विद्यार्थीहरूलाई विद्यार्थी जनसङ्ख्या मूलधारबाट निकालेर तोकिएको क्षेत्रमा राखिन्छ। विद्यार्थीले नियमहरूको पालना गरेमा र तोकिएको कार्य पूरा गरेमा शैक्षिक कार्य बनाउन सकिन्छ।

विद्यालयभित्र हुने निलम्बन/विद्यालयबाहिर हुने निलम्बन/बहिष्करण: विद्यार्थीहरूलाई विद्यालयभित्र, विद्यालयबाहिर निलम्बन वा बहिष्कार गरेपछि, उनीहरूलाई दिइएका सबै कार्य पूरा गरी पूर्ण क्रेडिट प्राप्त गर्ने अवसर हुन्छ। विद्यार्थीहरूलाई कक्षाकोठाको बाहिर नक्कल गर्न नसकिने छुटेका कार्यका लागि दण्डित गरिने छैन। शिक्षकहरूले छुटेको असाइनमेन्टको प्रवीणता निर्धारण गर्नका लागि विभिन्न असाइनमेन्ट प्रयोग गर्न सक्नुहुन्छ। निलम्बन वा बहिष्कार गरिएका विद्यार्थीहरू विद्यालयको सम्पत्तिमा उपस्थित हुनुहुँदैन वा उनीहरू निलम्बन/बहिष्कृत भएका दिनहरूमा घर वा घरबाहिर हुने विद्यालयका कार्यक्रमहरूमा उपस्थित/सहभागी हुनुहुँदैन। अनुशासनसँग सम्बन्धित अतिरिक्त मार्गदर्शन डिस्ट्रिक्टको वेबसाइटमा रहेका डिस्ट्रिक्टका नीतिहरूमा फेला पार्न सकिन्छ।

असक्षमता भएका विद्यार्थीहरूको अनुशासन

असक्षमता भएका विद्यार्थीहरूलाई निलम्बन र बहिष्करण गर्ने कुरा असक्षमता भएका व्यक्तिहरूको शिक्षा सुधार

ऐन 2004, ओहायो संशोधित संहिता र असक्षमता भएका बालबालिकाहरूलाई सेवा प्रदान गर्ने ओहायो शैक्षिक एजेन्सीहरूका लागि 2008 सञ्चालन मानकहरू (ओहायो प्रशासनिक संहिताका नियमहरू 3301 -51-01 देखि 3301 -51-09 सम्म र 3301-51-11) का अनुसार हुने छ।

आचारणका नियमहरू

यी नियमहरू अधिकतम सुरक्षा बढाउन, जीवनयापनका लागि सकारात्मक वातावरण विकास गर्न, शिष्टाचार र सम्मानलाई प्रोत्साहन गर्न, अध्ययनका लागि राम्रो वातावरण कायम राख्न र विद्यालय र अरूको अधिकार र सम्पत्तिको सुरक्षा गर्न अभिप्रेत छन्। निम्न नियमहरूको कुनै पनि उल्लङ्घन भएमा विद्यालयले अनुशासनात्मक कारबाही चाल्न सक्छ।

1. घोर अपराध गर्ने वा अन्य कानूनको उल्लङ्घन गर्ने

विद्यार्थीले यहाँ सूचीबद्ध नगरिएका अपराध, खराब आचरण वा अध्यादेशको उल्लङ्घन निम्त्याउने जस्ता कुनै पनि कार्य गर्नुहुँदैन।

2. मादक पदार्थ तथा लागू पदार्थ (BP 5530 र 5530 AG)

आचार-संहिताको यस खण्डका उद्देश्यहरूका लागि "पदार्थ" शब्दमा निम्न कुराहरू समावेश हुने छन् तर यतिमा मात्र सीमित छैनन्: मादक पदार्थ; गैरकानुनी लागू पदार्थ; निर्धारित नगरिएका औषधिहरू; नशाजन्य औषधि; भ्रमजनक औषधि; एमफेटामिन; बार्बिचुरेट्स, गाँजा; स्टेरोइड; क्याफिन ट्याबलेट; K2, स्पाइस, पोस, "लीगल विड" वा कुनै अन्य गाँजा प्रतिस्थापन; उस्तै देखिने लागू पदार्थ; वा गैर-कानुनी लागू पदार्थ, नशाजन्य औषधि, भ्रमजनक औषधि, एमफेटामिन, बार्बिचुरेट्स, गाँजा, मादक पदार्थ, CBD उत्पादन, स्टिमुलेन्ट, डिप्रेसेन्ट र अन्य मादक पदार्थ जस्तै देखिने वा उस्तै प्रभावहरू उत्पादन गर्न प्रस्तुत, समावेश, नक्कल वा प्रयोग गरिने कुनै पनि पदार्थ; वा ओहायोका कानूनहरू वा संघीय कानूनअन्तर्गत परिभाषित गरिएका कुनै अन्य नियन्त्रित पदार्थ। विद्यार्थीले कुनै पनि पदार्थ राख्न, माग्न, प्रयोग गर्न, लुकाउन, बिक्री गर्न, बिक्री गर्नका लागि प्रस्ताव गर्न, खरिद गर्न, त्यसको नशामा रहने, उपभोगको प्रमाण देखाउन, आपूर्ति गर्न, वितरण गर्न वा प्रसारण गर्न वा अन्यथा बोर्ड नीतिको उल्लङ्घन गर्न पाउने छैनन्।

"केही कुरा धारण गर्नु भनेको" विद्यार्थी आफैँले वा पर्स, वालेट, लकर, डेस्क वा सवारी साधनमा पदार्थ राख्ने कुरा समावेश हुन्छ तर यतिमा मात्र सीमित छैन। लागू पदार्थका सामग्री, जस्तै रोलिड पेपरहरू राख्न र पदार्थको सुई लगाउन, सुँघ्न, नशामा रहन, वितरण गर्न, निल्न वा अन्य तरिकाले उपभोग गर्न प्रयोग गरिने अन्य वस्तुहरू राख्न निषेधित छन्।

3. नक्कली पदार्थहरू

कुनै पनि विद्यार्थीले "मादक पदार्थ तथा लागू पदार्थ" अन्तर्गत परिभाषित गरिएकाले कुनै पनि नक्कली "पदार्थ" राख्न पाउने छैनन्। कुनै पनि विद्यार्थीले कुनै पनि नक्कली पैसा राख्न वा नक्कली पदार्थ बनाउन, बिक्री गर्न, प्रस्ताव गर्न, प्याक गर्न, लुकाउन, आपूर्ति गर्न, प्रसारण गर्न वा डेलिभर गर्न पाउने छैनन्। अधिग्रहण शब्दलाई "मादक पदार्थ तथा लागू पदार्थ" अन्तर्गत परिभाषित गरिएको छ।

कुनै पनि विद्यार्थीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नक्कली पदार्थलाई पदार्थको प्रयोगसँग सम्बन्धित शारीरिक वा मानसिक प्रभावहरू जस्तै शब्द वा आचरणले व्याख्या गरेर आचार-संहिताद्वारा निषेधित पदार्थको रूपमा प्रस्तुत गर्नुहुँदैन।

- व्यापार चिन्ह, व्यापार नाम वा मालिकको अधिकार वा व्यापार चिन्ह, व्यापार नाम वा पहिचान चिन्हका अधिकारहरूविना प्रयोग गरिएको अन्य पहिचानयोग्य चिन्ह भएको कुनै पनि पदार्थ वा पदार्थको कन्टेनर वा लेबुल;
- आचार-संहिताद्वारा निषेधित पदार्थको रूपमा प्रस्तुत गरिएको कुनै पनि चिन्ह नभएको वा लेबुल नगरिएको निषेधित पदार्थ, जसलाई उत्पादन, प्रशोधन, प्याक वा वितरण गरिन्छ;
- आचार-संहिताद्वारा निषेधित पदार्थको रूपमा प्रस्तुत गरिएको तर "पदार्थ" को परिभाषाभित्र नपर्ने कुनै पनि वस्तु।
- कुनै उचित व्यक्तिले पदार्थको, आकार, साइज, रङ, चिन्ह, लेबलिङ, प्याकेजिङ, वितरण वा बिक्री गरिएको वा बिक्री गर्नका लागि प्रस्ताव गरिएको मूल्यको समानताका कारण आचार-संहिताद्वारा निषेधित पदार्थ हो भनी विश्वास गर्ने कुनै पनि वस्तु।

4. हतियार वा खतरनाक औजारहरू राख्ने वा प्रयोग गर्ने

विद्यार्थीले खतरनाक हतियार, खतरनाक औजार वा "उस्तै देखिने" नक्कली हतियार वा औजार राख्न, प्रसारण गर्न वा लुकाउन पाउने छैनन्। यस्ता वस्तुहरूमा विस्फोटक पदार्थ, बन्दुकको गोली, पटेका, छडी, बन्दुक, चक्कु, BB वा पेलेट बन्दुक वा उचित रूपमा खतरनाक औजार मान्न सकिने कुनै पनि वस्तु समावेश हुन्छन् तर यतिमा मात्र सीमित छैनन्। उस्तै देखिने हतियारहरूमा कुनै उचित व्यक्तिले यी परिस्थितिहरूमा हतियार वा खतरनाक औजार मान्न सक्ने कुनै पनि वस्तु समावेश हुन्छन् तर यतिमा मात्र सीमित छैनन्।

साथै, ORC खण्ड 2923.122 ले विद्यालयको स्वामित्वमा वा नियन्त्रणमा रहेका कुनै पनि सम्पत्तिमा वा विद्यालयको तर्फबाट आयोजित गरिएका कुनै पनि क्रियाकलापमा जानीजानी कुनै पनि व्यक्तिलाई कुनै घातक हतियार वा खतरनाक अध्यादेश दिनु, दिने प्रयास गर्नु वा राख्नु कार्यलाई अपराध मान्छ। उल्लङ्घन गरेको खण्डमा विद्यार्थीलाई एक पात्रो वर्षसम्म निष्कासन गर्न सकिन्छ। आचार-संहिताको उल्लङ्घन गर्ने व्यक्तिहरूलाई नागरिक अधिकारीहरूकोमा सिफारिस गर्न सकिन्छ। बोर्ड नीति हेर्नुहोस्।

5. आतंक मच्चाउने (ORC 2917.31)

कुनै पनि विद्यार्थीले कुनै विद्यालय भवन खाली गराउनु वा अन्यथा गम्भीर सार्वजनिक असुविधा वा चेतावनी निम्त्याउने जस्ता निम्न कार्य गरी आतंक मच्चाउनुहुँदैन:

- आरोपित वा निकटमा हुने आगलागी, विस्फोट, अपराध वा अन्य आपत्तिको रिपोर्ट वा चेतावनी गलत हो भन्ने कुरा थाहा पाएर पनि त्यसको रिपोर्ट वा चेतावनी सुरु गर्ने वा प्रसारित गर्ने। उदाहरणहरूमा तपाईंलाई आगो नलागेको कुरा थाहा हुँदा आगलागी अलार्म तान्ने, बम नभएको थाहा हुँदा बम छ भनी धम्की दिने र नक्कली "हित लिस्ट" बनाउने कुराहरू समावेश हुन्छन् तर यतिमा मात्र सीमित हुँदैन।
- ORC खण्ड 2917.31 मा परिभाषित गरिए अनुसार हिंसाको अपराध गर्न धम्काउने। उदाहरणहरूमा मार्न धम्की दिने, आक्रमण गर्ने, अपहरण गर्ने, कसैलाई बलात्कार गर्ने वा लुट्ने; जबरजस्ती करणी गर्ने; दंगा उत्पन्न गर्ने; आगो लगाउने; वा विद्यालयमा वा विद्यालयभित्र तोप फाल्न धम्काउने कुराहरू समावेश हुन्छन् तर यतिमा मात्र सीमित हुँदैन।
- गम्भीर सार्वजनिक असुविधा वा चेतावनी निम्त्याउने गरी यसको सम्भावनाको लापरवाही बेवास्ताका साथ कुनै पनि अपराध गर्ने। यस नीतिहरूका उद्देश्यहरूका लागि, लापरवाही बेवास्ता भनेको तपाईंको आचरणले गम्भीर सार्वजनिक असुविधा वा चेतावनी निम्त्याउने सम्भावना रहेको ज्ञात जोखिमलाई विकृत रूपमा बेवास्ता गर्नु र अन्य व्यक्तिहरूमा तपाईंका कार्यहरूका प्रभावप्रति बेवास्ता गर्नु हो।

यो नियमको उल्लङ्घन गर्ने कुनै पनि विद्यार्थी बोर्ड नीति र आचार-संहिताबमोजिम विद्यालय अनुशासनको भागीदार हुन सक्ने छ। साथै, यो नियमको उल्लङ्घन गर्ने कुनै पनि विद्यार्थीलाई अधिकारीहरूकोमा पठाउन सकिन्छ। ओहायो कानूनअन्तर्गत, "आतंक मच्चाउने" कुनै पनि व्यक्ति कसैलाई चोट लागेको वा नलागेको वा विद्यालयमा आर्थिक क्षति भएको वा नभएको कुरालाई ध्यानमा नराखी अपराधको दोषी ठहर हुन्छ। विद्यार्थीहरूलाई एक पात्रो वर्षसम्म बहिष्कार गर्न सकिन्छ। ORC खण्ड 2917.31 हेर्नुहोस्।

6. झूटा अलार्म र रिपोर्टहरू

विद्यार्थीले कुनै कारणविना अग्नि आलार्म बजाउनुहुँदैन वा आगलागी, बिस्फोट, बमको खतरा वा अन्य आपत्ति वा आपतकालीन अवस्थाको चेतावनीसम्बन्धी रिपोर्ट गर्नुहुँदैन वा झूटो जानकारी दिनुहुँदैन वा विद्यालय घटनाहरूका बारेमा झूटो रिपोर्ट दिनुहुँदैन। उल्लङ्घन गरेको खण्डमा विद्यार्थीलाई एक पात्रो वर्षसम्म निष्कासन गर्न सकिन्छ।

7. विद्यालयको सम्पत्तिमा क्षति पुऱ्याउने

विद्यार्थीले विद्यालयको सम्पत्तिमा रहेका विद्यालयका कर्मचारीहरूको निजी सम्पत्तिसहित कुनै पनि विद्यालय भवन वा विद्यालयको सम्पत्ति वा अर्को व्यक्तिको निजी सम्पत्तिमा जानीजानी भौतिक हानि पुऱ्याउने वा हानि पुऱ्याउने प्रयास गर्नुहुँदैन। कुनै बच्चाले सम्पत्तिमा कुनै पनि क्षति पुऱ्याएमा, O.R.C. 3109.09, 2307.70 र कानूनको कुनै अन्य लागूयोग्य खण्डका अनुसार उक्त बच्चाको आमाबुवा, अभिभावक वा संरक्षकहरूलाई आर्थिक रूपमा जिम्मेवार ठहर गराइने छ। विद्यार्थीलाई एक पात्रो वर्षसम्म बहिष्कार गर्न सकिन्छ। भवन प्रशासकले क्षतिको सीमा निर्धारण गरी अनुशासन कारबाही तोक्नु हुने छ।

8. फिरोती माग्ने

विद्यार्थीले अर्को व्यक्तिलाई कुनै पनि वस्तु, लाभ वा सेवा प्राप्त गर्नका लागि जबरजस्ती फिरोती लिने, धम्की दिएर फिरोती माग्ने वा प्रतिशोधको धम्की दिने कार्य गर्नुहुँदैन।

9. अनुमतिविना छुने; हिकोउने वा फाल्ने

यो विद्यालयको सम्पत्तिमा वा विद्यालयको कार्यक्रममा हुँदा विद्यार्थी वा विद्यालय प्रणालीका कर्मचारी वा अन्य कुनै व्यक्तिलाई शारीरिक रूपमा छुने, हिकोउने वा वस्तुहरू फाल्ने वा शारीरिक खतराहरू निम्त्याउने कार्य गर्नु हो। यस्तो कार्यमा व्यक्तिमाथि थुक्ने वा जबरजस्ती शरीरमा तरल पदार्थ फाल्ने कुरा समावेश हुन्छ। उल्लङ्घन गरेको खण्डमा विद्यार्थीलाई एक पात्रो वर्षसम्म निष्कासन गर्न सकिन्छ।

10. हिंसा वा अशान्ति फैलाउने

विद्यार्थीले हिंसा, बलपूर्वक, होहल्ला, जबरजस्ती, धम्की, त्रास, डर, निष्क्रिय प्रतिरोध वा अन्य अव्यवस्थित आचरण देखाएर शैक्षिक प्रक्रिया, सामान्य विद्यालय सञ्चालन वा कुनै पनि विद्यालय वा विद्यालयद्वारा प्रायोजित क्रियाकलापमा अशान्ति फैलाउने, अशान्ति फैलाउने प्रयास गर्ने वा अरूलाई अशान्ति फैलाउन उक्साउने काम गर्नुहुँदैन।

11. अनुमतिविना आगो लगाउने

विद्यार्थीले कुनै पनि भवनको कुनै पनि भाग वा त्यहाँ रहेका वस्तु वा अन्य व्यक्ति वा पिकरिड्टन स्कूलसका अन्य कुनै पनि सम्पत्ति जलाउने वा जलाउने प्रयास गर्नुहुँदैन।

12. चोर्ने वा चोरीको सम्पत्ति राख्ने

विद्यार्थीहरूलाई विद्यालयमा मूल्यवान वस्तुहरू ल्याउन प्रोत्साहन गरिँदैन। विद्यालयले नोकसानी वा क्षतिका लागि जिम्मेवारी वहन गर्न सक्दैन।

विद्यार्थीले चोर्ने वा चोरीको सम्पत्ति राख्ने प्रयास गर्ने छैनन्। विद्यार्थीले अरूको वस्तु भेटाएमा, उनीहरूले उक्त वस्तु तुरुन्तै कर्मचारी सदस्यलाई बुझाउनुपर्छ। व्यक्तिले निम्न अवस्थाहरूमा चोरी गर्छ:

- मालिकको सम्पत्ति (कम्प्युटर सफ्टवेयर वा प्रतिलिपि अधिकारप्राप्त सामग्री) माथि अनधिकृत नियन्त्रण लिँदा वा प्रयोग गर्दा; वा
- छलकपट गरेर मालिकको सम्पत्तिमाथि नियन्त्रण लिँदा; वा
- धम्की दिएर मालिकको सम्पत्तिमाथि नियन्त्रण प्राप्त गर्दा; वा
- सम्पत्ति चोरी भएको भनी थाहा पाउँदा पाउँदै वा उहाँलाई सम्पत्ति चोरिएको थियो भनी उहाँलाई उचित रूपमा विश्वास दिलाउने सुराग दिने परिस्थितिहरूमा चोरिएको सम्पत्तिमा नियन्त्रण प्राप्त गर्दा र उहाँले:
 - सम्पत्तिको प्रयोग वा लाभबाट मालिकलाई वञ्चित गर्न चाँहँदा; वा
 - मालिकको सम्पत्तिको प्रयोग वा लाभ खोस्ने तरिकाले जानीजानी उक्त सम्पत्ति प्रयोग गर्दा, लुकाउँदा वा परित्याग गर्दा; वा
 - मालिकको सम्पत्ति प्रयोग गरेमा, लुकाएर राखेमा वा परित्याग गरेमा मालिक सम्भावित रूपमा सम्पत्ति प्रयोग गर्न वा लाभ गर्नबाट वञ्चित हुनु हुने छ भन्ने कुरा थाहा हुँदाहुँदै उक्त सम्पत्ति प्रयोग गर्दा, लुकाउँदा वा परित्याग गर्दा।

13. बदमाशी गर्ने र मानसिक यातना दिने (उत्पीडन र धम्की)

डिस्ट्रिक्टको कुनै पनि विद्यार्थी/विद्यालयका कर्मचारीले उत्पीडन, मानसिक यातना, अभित्रास, बदमाशी र/वा डेटिड हिंसात्मक व्यवहार गर्न पूर्ण रूपमा निषेधित गरिन्छ र उक्त व्यवहारले विद्यालयबाट निलम्बन र/वा निष्कासनसहित अनुशासनात्मक कारबाही गराउन सक्छ। मानसिक यातना, उत्पीडन, बदमाशी वा डेटिडमा हुने हिंसा भनेका विद्यार्थी वा विद्यार्थीहरूको समूहद्वारा मानसिक यातना दिने, उत्पीडन गर्ने, डर देखाउने, चोट पुऱ्याउने, धम्काउने, मजाक गर्ने वा अपमानित गर्ने उद्देश्यसहित अन्य विद्यार्थी वा विद्यालयका कर्मचारीहरूतर्फ प्रकट वा अप्रकट गरी इलेक्ट्रोनिक रूपमा फैलाइएका कार्यहरूसहित कुनै पनि सुविचारित लिखित, मौखिक, इलेक्ट्रोनिक, ग्राफिक वा शारीरिक कार्यहरू हुन्। त्यस्ता व्यवहारहरू विद्यालयका क्षेत्र, विद्यालयद्वारा प्रायोजित कुनै पनि क्रियाकलापमा; कुनै पनि डिस्ट्रिक्ट प्रकाशनमा; डिस्ट्रिक्ट इमेल खाता र/वा कम्प्युटरलगायत कुनै पनि डिस्ट्रिक्टको स्वामित्वमा रहेको वा सञ्चालन गरिएको सञ्चालन उपकरणहरूको प्रयोगमार्फत; विद्यालयले उपलब्ध गराएको यातायातमा; वा कुनै पनि आधिकारिक विद्यालयको बस बिसौनीमा वा तिनीहरूको वरपर तुरुन्तै प्रतिबन्धित छन्।

मानसिक यातना दिने, उत्पीडन गर्ने, डर देखाउने, बदमाशी र/वा डेटिड हिंसामा विभिन्न किसिमका व्यवहारहरू समावेश हुन सक्छन्। प्रतिबन्धित व्यवहारहरू निम्त्याउन सक्ने आचरणका उदाहरणहरूमा निम्न कुराहरू समावेश छन् तर यतिमा मात्र सीमित छैनन्:

- शारीरिक हिंसा र/वा आक्रमणहरू;
- शब्द र/वा इशाराहरूमार्फत धम्की, निन्दा र अभित्रास;
- पैसा र/वा सम्पत्ति जबरजस्ती माग्ने, क्षति पुऱ्याउने वा चोरी गर्ने;

- d. साथीको समूहबाट बहिष्करण वा अफवाह फैलाउने;
- e. जानकारी र सञ्चार प्रविधि र अन्य वेबमा आधारित/अनलाइन साइटहरू (जसलाई “साइबर बुलिङ पनि भनिन्छ) प्रयोग गरेर अन्य व्यक्तिहरूलाई हानि पुऱ्याउने उद्देश्यका साथ दोहोरिने र शत्रुतापूर्ण व्यवहार, जस्तै निम्न कुराहरू:
 - i. वेब साइट, सामाजिक नेटवर्किङ साइट, ब्लग वा व्यक्तिगत अनलाइन दैनिक पत्रिकाहरूमा अपमानजनक कुरा पोस्ट गर्ने;
 - ii. अपमानजनक वा धम्कीपूर्ण इमेल, वेबसाइट पोस्टिङ वा टिप्पणी र द्रुत सन्देशहरू पठाउने;
 - iii. विद्यार्थीहरूका लज्जाजनक फोटोग्राफ वा भिडियोहरू खिचन क्यामेरा फोनहरू प्रयोग गर्ने र/वा फोटो वा भिडियोहरूलाई अनलाइन वितरण वा पोस्ट गर्ने; र
 - iv. अन्य विद्यार्थीहरूमा गफगाफ र अफवाह फैलाउनका लागि वेबसाइट, सामाजिक नेटवर्किङ साइट, ब्लग वा व्यक्तिगत अनलाइन दैनिक पत्र, इमेल वा द्रुत सन्देशहरू प्रयोग गर्ने।
- f. सञ्जाल सेवा प्रदायकहरूलाई अनुपयुक्त भाषाका लागि झूटो रिपोर्टिङ गरेर अनलाइन समूहबाट अन्य व्यक्तिहरूलाई बाहिर निकाल्ने।

14. यौनजन्य कुरा गर्ने

इलेक्ट्रोनिक डाटा स्थानान्तरण वा अन्यथा (सामान्यतया टेक्स्ट, इमेल वा यौनजन्य कुरा गर्ने भनिन्छ) मार्फत नग्न, अश्लील, पोर्नोग्राफिक, दुष्ट वा अन्यथा गैर-कानुनी छवि वा फोटोग्राफहरू राख्ने, लिने, प्रसारित, स्थानान्तरण वा साझा गर्ने कार्य राज्य र/वा संघीय कानूनअन्तर्गत पर्ने अपराध हुन सक्छ। नग्न, घृणित, अश्लील, अशिष्ट वा अन्यथा गैर-कानुनी छवि वा फोटोग्राफहरू राख्ने, खिचने, फैलाउने वा साझा गर्ने कुनै पनि व्यक्तिलाई यस आचार-संहिताअनुसार दण्डित गर्न सकिने छ र अनुपयुक्त कानून प्रवर्तन निकायहरूमा रिपोर्ट गरिन सकिने छ।

15. यौन दुर्व्यवहार

विद्यार्थीहरू विद्यालयका क्षेत्रहरूमा वा विद्यालय अनुमोदित कार्यक्रमहरूमा अनुपयुक्त किसिमको यौनजन्य दुर्व्यवहारमा संलग्न हुनुहुँदैन।

16. अनादर

विद्यार्थीहरूले अन्य विद्यार्थी, विद्यालय कर्मचारी वा वयस्कप्रति अपमानजनक, अश्लील, अनादर वा आपत्तिजनक भाषा, इशारा वा सङ्केतहरूको प्रयोग गर्नुहुँदैन।

17. धूम्रपान गर्ने वा सुर्तीजन्य पदार्थ सेवन गर्ने (BP 5530 र 5530 AG)

ओहायो कानूनले विद्यार्थीहरूलाई स्कूल डिस्ट्रिक्टको नियन्त्रणमा रहेका कुनै पनि क्षेत्रमा वा उक्त डिस्ट्रिक्टका कुनै पनि विद्यालयको निगरानीमा रहेका कुनै पनि क्रियाकलापमा धूम्रपान गर्न र/वा सुर्तीजन्य पदार्थको प्रयोग गर्न र/वा राख्नुबाट निषेध गर्छ।

त्यसकारण, विद्यार्थीले धूम्रपान गर्नु हुँदैन, अन्यथा चुरोट, इलेक्ट्रोनिक सिगरेट, भेपिड यन्त्रहरू सिगार, क्लोभ चुरोट, चपाउने सुर्तीजन्य पदार्थ, स्नफ र/वा कुनै अन्य निकोटिन उत्पादनलगायत कुनै पनि स्वरूपमा सुर्तीजन्य पदार्थ प्रयोग गर्नु, राख्नु, खरिद गर्नु, बिक्री गर्नु, बिक्री गर्ने प्रयास गर्नु, वितरण गर्नु वा जलाउनु हुँदैन। निम्नमध्ये कुनै पनि भएमा विद्यार्थीहरूलाई धूम्रपान गरेको मान्न सकिन्छ।

1. धूम्रपानको गन्ध आएमा,
2. विश्राम कक्षको स्टलमा एकभन्दा बढी व्यक्ति भएमा,
3. वा स्टलबाट बाहिर निस्कन अनुरोध गर्दा अस्वीकार गरेमा।

18. बनावटी र जालसाजी

विद्यार्थीले विद्यालय अधिकारीले प्रयोग गर्ने वा दिइने कुनै पनि जानकारीका बारेमा गलतपूर्वक प्रस्तुत गर्नु, गलतपूर्वक प्रस्तुत गर्ने प्रयास गर्नु वा झूट बोल्नु; अर्को व्यक्तिको नाम र पहिचान प्रयोग गर्नु; वा कुनै पनि विद्यालयको फाराम वा जानकारी बनाउनु हुँदैन।

19. अधिकार प्रदान नगरिएको सामग्रीको वितरण

विद्यार्थीले प्रशासकद्वारा अधिकार प्रदान नगरिएको कुनै पनि सामग्री वितरण गर्नु वा बेच्नु हुँदैन।

20. आज्ञापालन नगर्ने

विद्यार्थी वयस्क वा विद्यालय कर्मचारीहरूका उपयुक्त अनुरोध वा निर्देशनहरू पालना गर्न असफल हुनु हुँदैन।

21. पसलमा सजिलै किन्न पाइने पदार्थहरू

विद्यार्थीले जानीजानी कुनै प्रिस्क्रिप्सनविना खरिद गर्नका लागि उपलब्ध भएका कुनै पनि पदार्थ बिक्री गर्ने, बिक्री गर्नका लागि प्रस्ताव गर्ने, प्राप्त गर्ने वा वितरण गर्ने गर्नुहुँदैन।

22. अनधिकृत क्षेत्र/अनधिकार प्रवेशमा उपस्थित हुने

विद्यार्थी अनुमतिविना विद्यालयका क्षेत्रहरू वा पिकरिड्जन स्कूलको कुनै पनि भवनमा रहेका कुनै पनि अनधिकृत क्षेत्रमा उपस्थित हुनुहुँदैन।

23. दोहोरिएका उल्लङ्घनहरू

विद्यार्थी आचार-संहिताका कुनै पनि नियमको निरन्तर उल्लङ्घन गरेमा अतिरिक्त जरिवानाहरू लाग्न सक्छन्।

अन्य दुर्व्यवहार

आचार-संहितामा पहिले नै सूचीबद्ध गरिएका नियमहरूका साथै, विद्यार्थीहरूलाई निम्न नियमहरूको उल्लङ्घनका लागि अनुशासित गर्न सकिन्छ। यी नियमहरूको उल्लङ्घनले सामान्यतया निलम्बन वा निष्कासनमा परिणत गर्दैन तर बारम्बार उल्लङ्घन गर्दा निलम्बन वा निष्कासन हुन सक्छ। कानूनले बाल अदालतमा सिफारिसहरूसहित बानी र लामो समयको अनुपस्थिति परिभाषित गरेको छ। बोर्ड नीति हेर्नुहोस्।

24. अनुमतिविना अनुपस्थित हुने

हातेपुस्तिकाको उपस्थिति खण्ड र पिकरिड्टन स्कूल्स बोर्ड नीति हेर्नुहोस्।

25. ढिलो आउने

हातेपुस्तिकाको उपस्थिति खण्ड र पिकरिड्टन स्कूल्स बोर्ड नीति हेर्नुहोस्।

26. कक्षा छोड्ने (प्रत्येक कक्षाको पिरीअडमा अक्षम्य अनुपस्थितिहरू जनाउने)

विद्यार्थी कक्षामा पाँच मिनेटभन्दा बढी ढिलो भएमा, उनीलाई कक्षामा क्षमा गर्न योग्य नभएको मान्न सकिन्छ। विद्यार्थी क्षमाविना तोकिएको अवधिमा उपस्थित हुन नसकेमा, विद्यार्थी ढिलो आएको देखिएमा यो भन्दा कडा कारबाही गरिने छ।

27. हल पासहरू

विद्यार्थीहरूसँग कक्षाको समयमा हलहरूमा जानका लागि निर्देशकबाट प्राप्त गरेको पास हुनुपर्छ।

28. स्नेहको सार्वजनिक प्रदर्शन (P.D.A)

विद्यार्थीहरूले विद्यालयमा हुँदा स्वीकारयोग्य गतिविधिको सीमाभित्र पर्ने स्नेह मात्र देखाउन सक्छन्। स्वीकारयोग्य गतिविधि नगर्ने विद्यार्थीलाई सोहीअनुसार कारबाही गरिने छ।

29. जुवा खेल्ने

विद्यार्थीहरूले विद्यालयका क्षेत्रहरूमा कतै पनि जुवा खेल्न पाउँदैनन्।

30. कक्षाका लागि तयारी गर्ने

विद्यार्थीहरूले कक्षा वा प्रयोगशालाका क्रियाकलापमा सहभागी हुनका लागि शिक्षकहरूद्वारा आवश्यक ठानिएका वस्तुहरू कक्षामा ल्याउनुपर्छ। यसमा उचित पहिरन वा पोशाक, पुस्तकहरू, म्यानुअलहरू, नोटबुक र पेन्सिल वा पेन समावेश हुने छन्।

32. फोनको प्रयोग

कार्यालय/विद्यालयका फोनहरू अवस्थाअनुसार कर्मचारी सदस्यको अनुमति लिएर प्रयोग गर्न सकिन्छ।

33. हिँडुल गर्ने

विद्यार्थीहरूले साझा क्षेत्रहरूलाई हिँडुल गर्ने स्थानको रूपमा वा "विद्यार्थी लाउन्ज" को रूपमा प्रयोग गर्न

पाउँदैन्। विद्यार्थीहरू कर्मचारी सदस्य वा कोचको निगरानीमा नहुँदासम्म विद्यालय दिन सकिएपछि विद्यालयमा वा विद्यालयको सम्पत्तिमा बस्नुहुँदैन।

34. सम्पत्तिको प्रयोग

विद्यार्थीहरूले अनुमतिविना विद्यालयको स्वामित्वमा रहेका कुनै पनि सम्पत्ति वा अन्य विद्यार्थीको सम्पत्ति प्रयोग गर्न पाउँदैनन्।

35. अनुशासनहीनताको समय

विद्यार्थी अनुशासनमा बस्न असफल भएमा अतिरिक्त अनुशासन लागू गरिने छ।

36. गालीगलौज

विद्यार्थीले कक्षा, हल वा विद्यालय मैदानमा गालीगलौज गर्नु हुँदैन।

37. बसमा देखाउने व्यवहार

विद्यार्थीले "बस यातायात"मा सूचीबद्ध गरिएका बस नियमहरूको उल्लङ्घन गर्नुहुँदैन। सबै बस अनुशासनका बारेमा पीटरम्यान बस कम्पनीको यातायात सुपरभाइजरलाई रिपोर्ट गरिने छ। सबै विद्यार्थीलाई 1 वर्षसम्मका लागि बसमा यात्रा गर्नबाट रोक्न सकिन्छ। (बस यातायात खण्ड हेर्नुहोस्)

38. परीक्षा वा अन्य विद्यालय कार्यमा छल गरी नक्कल गर्ने/साहित्यिक चोरी गर्ने

विद्यार्थीले परीक्षा वा अन्य विद्यालय कार्यमा छल गरी नक्कल गर्नु वा अनाधिकृत सामग्रीहरू प्रयोग गर्नु हुँदैन।

39. सुरक्षा खतरा सिर्जना गर्ने

विद्यार्थीले सुरक्षा खतरा सिर्जना गरेमा कक्षाबाट निकाल्न सकिन्छ।

40. अनुमतिविना विद्यालय क्षेत्रभन्दा बाहिर जाने

विद्यार्थीले अनुमतिविना विद्यालय क्षेत्रभन्दा बाहिर जानुहुँदैन।

41. लाइटर/सलाई/स्टिङ्क बमहरू राख्ने

विद्यार्थीहरूले यी वस्तुहरू राख्नुहुँदैन, अन्यथा तिनीहरूलाई जफत गरिने छ।

42. अनुमतिविना भवनभन्दा बाहिर जाने

विद्यार्थी अनुमतिविना भवनभन्दा बाहिर जानुहुँदैन।

43. विद्यालयभित्र/बाहिर जाँदा हस्ताक्षर गर्न असफल हुने

विद्यार्थी घण्टी लागेपछि पुग्दा वा विद्यालय छुट्टी हुनुअघि बाहिर जाँदा आमाबुवा, अभिभावक वा संरक्षकले हस्ताक्षर गर्नुपर्छ।

44. पोशाक नियमावलीको उल्लङ्घन

विद्यार्थीले पोशाक नियमावलीको उल्लङ्घन गर्नुहुँदैन। बोर्ड नीति हेर्नुहोस्।

45. भवनमा क्याफेटेरियाबाहेक अन्य ठाउँमा खाना खाने/पेय पदार्थ पिउने/फोहोर गर्ने

विशेष अनुमति दिइएको अवस्थामा बाहेक विद्यालय समयावधिमा सबै खाना र पेय पदार्थ क्याफेटेरियामा राख्नुपर्छ। विद्यार्थीहरूले विद्यालयका क्षेत्रहरू कतै पनि फोहोर गर्न पाउँदैनन्।

46. खाजाघरको टेबल/क्षेत्र सफा गर्न असफल हुने

विद्यार्थीहरू आफ्नो क्षेत्र सफा राख्नका लागि जिम्मेवार हुन्छन्।

47. विद्यार्थीहरूले इलेक्ट्रोनिक उपकरण राख्ने/प्रयोग गर्ने

कृपया व्यक्तिगत सञ्चार यन्त्रहरू (PCD's) का लागि स्वीकारयोग्य प्रयोग हेर्नुहोस्। आचार-संहिताद्वारा निषेधित क्रियाकलापमा प्रयोग गरिएको हुन सक्ने उचित आशंका गरिएमा सबै इलेक्ट्रोनिक यन्त्रहरू खोज्न सकिन्छ।

48. अनुपयुक्त सामग्री

विद्यार्थीहरूले अनुपयुक्त सामग्री वा वस्तुहरू राख्नु, ल्याउनु, बनाउनु, प्रसारण गर्नु, लुकाउनु, बिक्री गर्नु वा बिक्री गर्नका लागि प्रस्ताव गर्नु हुँदैन। उदाहरण: अश्लील वा घृणित सामग्री।

49. अशान्ति पैदा गर्ने/उधुम मच्चाउने/अनुपयुक्त व्यवहार देखाउने

विद्यार्थी अत्याधिक होहल्ला र हलहरूमा अवरोध गर्ने/हिँड्डुल गर्नेलगायतका कुनै प्रकारको अनुपयुक्त व्यवहारमा संलग्न हुनु हुँदैन, जसमा इलेक्ट्रोनिक यन्त्रहरू र/वा स्पिकरहरूबाट अत्याधिक होहल्ला पनि समावेश हुने छ।

अवरोधहरू: विद्यालय परिसरहरूमा अशान्ति निम्त्याउने (जस्तै, शिक्षकहरू वा विद्यालयका अन्य कर्मचारीहरूको आज्ञापालन नगर्ने वा पटेका, स्मोक बमहरू, आदि राख्ने) वा कुनै प्रकारको हतियार राख्ने वा हतियार प्रयोग गरी धम्काउने विद्यार्थीहरूलाई विद्यालयबाट निलम्बन गर्न सकिने छ।

50. उक्साउने

विद्यार्थी प्रशासनद्वारा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उक्साउने कार्य मानिएको कुनै पनि क्रियाकलापमा सहभागी हुनुहुँदैन।

51. स्वीकार्य प्रयोग नीति (AUP)

प्रत्येक विद्यार्थीले यस पहुँचको उपयुक्त र वैधानिक प्रयोगका लागि जिम्मेवारी लिनुपर्छ। कृपया बोर्ड नीतिसम्बन्धी सन्दर्भ हेर्नुहोस्।

52. सामाजिक सञ्जाल

विद्यालयमा विद्यार्थीहरूको अपेक्षित व्यवहारसँग अनुकूल सम्मानको वातावरण कायम राख्नका लागि सामाजिक सञ्जालमा ध्यान दिनुपर्छ। कृपया बोर्ड नीति हेर्नुहोस्।

विद्यार्थीको संहिता

विद्यार्थीहरूले अरूको अधिकारको सम्मान गर्ने र मान्ने तरिकामा आचरण गरून् भन्ने अपेक्षा गरिन्छ। विद्यार्थीहरूले विद्यालयका नियमनहरू पुष्टि गर्नुका साथै अधिकृत विद्यालय कर्मचारीका निर्देशनहरू स्वीकार गर्नुपर्छ।

स्थापित विद्यालय नियमहरू वा विद्यालय सम्पत्ति र/वा विद्यालयसँग सम्बन्धित क्रियाकलापहरूमा विद्यालय कर्मचारीद्वारा गरिएको कुनै पनि उचित अनुरोधको पालना गर्न असफल हुने विद्यार्थीलाई स्वीकृत विद्यार्थी अनुशासन नियमनहरूको अधीनमा राखिने छ। सुपरिटेन्डेन्ट/डिजाइनीले नियमहरूको विकास गर्नुहुन्छ, जसले विद्यार्थीको गलत व्यवहारलाई सम्बोधन गर्नका लागि रोकथामदेखि हस्तक्षेपसम्मका रणनीतिहरू स्थापना गर्छ।

विद्यार्थी र आमाबुवाले विद्यालय वर्षको सुरुवातमा वा वर्षमा प्रवेश गरेपछि, वार्षिक रूपमा विद्यालयसँग सम्बन्धित कुनै पनि क्रियाकलाप वा कार्यक्रममा सहभागी हुँदा उनीहरूसँग सम्बन्धित नियम तथा नियमनहरूका बारेमा लिखित जानकारी प्राप्त गर्छन्। उक्त जानकारीमा विद्यालयबाट निलम्बन वा निष्कासन गर्ने वा अन्य प्रकारका अनुशासनात्मक कारबाहीको भागीदार बनाउने आचरणका प्रकारहरू समावेश हुन्छन्। बोर्डले सबै विद्यार्थीलाई विद्यार्थी अनुशासन संहिता वा विद्यार्थी अनुशासन संहिताको कुनै पनि उल्लङ्घन गरेमा दण्डनीय हुने तथ्यका बारेमा सचेत गराउनका लागि प्रशासनलाई निर्देशन दिन्छ।

विद्यार्थीले यो नीति वा अनुशासन संहिताको उल्लङ्घन गरेमा, विद्यालयका कर्मचारी, विद्यार्थी वा आमाबुवाले विद्यार्थीका बारेमा उपयुक्त प्रबन्धकलाई रिपोर्ट गर्नुपर्छ। प्रशासनले ओहायो राज्यका फौजदारी र स्थानीय अध्यादेशहरूका अनुसार कुनै पनि अभियोगमा सहकार्य गर्छ।

यो वस्तुहरूका साथै, कुनै विद्यार्थीले विद्यालयको सम्पत्तिबाहिर जहिले भएपनि डिस्ट्रिक्ट अधिकारी वा कर्मचारी वा त्यस्तो अधिकारी वा कर्मचारीको सम्पत्तिलाई लक्षित गर्ने हदसम्म गरिएको दुर्व्यवहारका लागि उक्त विद्यार्थी विद्यालय अनुशासनात्मक कारबाहीको भागीदार हुन सक्छ। असभ्य कार्यले विद्यालयमा विद्यार्थीको व्यवहारलाई नकारात्मक प्रभाव पार्न सक्ने र जसले गर्दा सिकाइ वातावरणमा अशान्ति पैदा गर्ने सक्ने भएको हुनाले यस्तो कार्यलाई निर्देशक मण्डलले अनुपयुक्त मानेको छ। (O.R.C. 3313.661(A))

बन्दुक, चक्कु, बमको खतरा वा व्यक्ति वा सम्पत्तिमा गम्भीर शारीरिक हानि समावेश गर्ने अनुशासन संहिताका निश्चित उल्लङ्घनहरूले विद्यार्थीलाई विद्यालयबाट एक पात्रो वर्षसम्म निष्कासन गर्न वा स्थायी रूपमा बहिष्कार गर्न सक्छ।

विद्यालयका नियमहरूको उल्लङ्घन गर्ने विद्यार्थीहरूलाई विद्यालय सजायको अतिरिक्त हातेपुस्तिका तथा सहपाठ्यक्रम र अतिरिक्त पाठ्यक्रम क्रियाकलापहरूको नीति (PLSD) अन्तर्गत सजाय दिन सकिन्छ।

विद्यालयका नियमहरूको केही उल्लङ्घनहरूले गर्दा विद्यार्थीको चालक इजाजतपत्र गुम्न सक्छ। (O.R.C. 4510.32).

विद्यालयका निश्चित नियमहरूको उल्लङ्घन गर्ने विद्यार्थीहरूलाई ओहायोमा कुनै पनि विद्यालयमा उपस्थिति हुनबाट स्थायी रूपमा बहिष्कार गर्न सकिन्छ। (O.R.C. 3313.662)

यो अनुशासन संहिता राम्रो व्यवस्था, अनुशासन वा विद्यालयमा भइरहने सैद्धान्तिक वा शैक्षिक प्रक्रियाको सञ्चालनमा पर्याप्त र भौतिक रूपमा बाधा पुऱ्याउने अथवा हस्तक्षेप गर्ने वा पर्याप्त र भौतिक रूपमा व्यक्तिहरू वा सम्पत्तिको सुरक्षाका लागि खतरा भएको वा खतरा निम्त्याउने र विशेष रूपमा यहाँ उल्लेख

नगरिएको आचरणमा लागू हुने छ।

आकस्मिक रूपमा निकाल्ने - विद्यार्थीहरूलाई कक्षा/विद्यालयबाट निकाल्न सकिन्छ।

कुनै सन्दर्भलाई ध्यानमा राख्दै, कानूनको उल्लङ्घन गर्ने जो कोहीविरुद्ध विद्यालय सजायका साथसाथै अभियोगहरू दायर गर्न सकिन्छ।

निम्न कुरामा ध्यान दिनुहोस्: यो नियम र उल्लङ्घनहरूको प्रतिनिधि सूची हो। यो अनुशासनात्मक कारबाही आवश्यक हुन सक्ने दुर्व्यवहारका सबै कार्यको पूर्ण सूची होइन। पिकरिड्टन स्कूलसको प्रशासनलाई परिस्थितिअनुसारको अनुशासनात्मक कारबाही गर्ने अधिकार छ।

यी वस्तुहरूका साथै, कुनै विद्यार्थीले विद्यालयको सम्पत्तिबाहिर जहिले भएपनि डिस्ट्रिक्ट अधिकारी (वा कर्मचारी वा त्यस्तो अधिकारी वा कर्मचारीको सम्पत्ति) लाई लक्षित गर्ने हदसम्म गरिएको दुर्व्यवहारका लागि उक्त विद्यार्थी विद्यालय अनुशासनात्मक कारबाहीको भागीदार हुन सक्छ। असभ्य कार्यले विद्यालयमा विद्यार्थीको व्यवहारलाई नकारात्मक प्रभाव पार्न सक्ने र जसले गर्दा सिकाई वातावरण बिग्रन सक्ने भएको हुनाले यस्तो कार्यलाई शिक्षा बोर्डले उपयुक्त मानेको छ। ORC 3313.661(A) हेर्नुहोस्।

बन्दुक, चक्कु, बमको खतरा वा व्यक्ति वा सम्पत्तिमा गम्भीर शारीरिक हानि समावेश गर्ने आचार-संहिताका निश्चित उल्लङ्घनहरूले विद्यार्थीलाई विद्यालयबाट एक पात्रो वर्षसम्म निष्कासन गर्न वा स्थायी रूपमा बहिष्कार गर्न सक्छ। बोर्ड नीति हेर्नुहोस्।

कुनै सन्दर्भलाई ध्यानमा राख्दै, कानूनको उल्लङ्घन गर्ने जो कोहीविरुद्ध विद्यालय सजायका साथसाथै अभियोगहरू दायर गर्न सकिन्छ।

यो आचार-संहिता राम्रो व्यवस्था, अनुशासन वा विद्यालयमा भइरहने सैद्धान्तिक वा शैक्षिक प्रक्रियाको सञ्चालनमा पर्याप्त र भौतिक रूपमा बाधा पुऱ्याउने अथवा हस्तक्षेप गर्ने वा पर्याप्त र भौतिक रूपमा व्यक्तिहरू वा सम्पत्तिको सुरक्षाका लागि खतरा भएको वा खतरा निम्त्याउने र विशेष रूपमा यहाँ उल्लेख नगरिएको आचरणमा लागू हुने छ।

पिकरिड्टन स्कूलसले असक्षम विद्यार्थीहरूको अनुशासनका सम्बन्धमा राज्य र संघीय कानूनका सबै आवश्यकताको अनुपालना गर्छ।

सबै विद्यार्थी हातेपुस्तिका नीति सन्दर्भहरू प्रकाशनको समयमा हालको थिए। शिक्षा बोर्डले वर्षभरि नै नीतिहरू अद्यावधिक गरिरहने हुँदा नीतिहरू परिवर्तन हुन सक्छन्। सबै अनुशासन र नीति प्रवर्तन डिस्ट्रिक्ट वेबसाइट र/वा <http://www.boarddocs.com/oh/plsd/board.nsf/public> मा भएको शिक्षा बोर्डको वर्तमान नीतिमा आधारित हुने छ। कृपया सबैभन्दा हालैको संस्करणका लागि अनलाइनमा बोर्ड नीतिहरू हेर्नुहोस्।